

(सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ५(३) तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५ को

नियम ३ वर्मोजिम सार्वजनिक गरिएको)

२०८० साल कार्तिक ०१ गते देखि २०८० साल पौष मसान्त सम्म सम्पादित प्रमुख क्रियाकलाप

(स्वतःप्रकाशन)



शुक्लागण्डकी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय

दुलेगौडा तनहुँ

फोन नं ०६५४९४३०५

इमेल: munshuklagandaki@gmail.com


वेबसाइट: www.shuklagandakimun.gov.np

विषयसूची

| क्र.सं | विवरण | पेज नं. |
|--------|--|---------|
| क | निकायको स्वरूप र प्रकृति | ३ |
| ख | नगरपालिकाको काम कर्तव्य र अधिकार | ४ |
| ग | निकायमा रहने कर्मचारी संख्या र कार्यविवरण | ६ |
| घ | निकायबाट प्रदान गरिने सेवा, लाग्ने दस्तुर र अवधि | १६ |
| ङ | सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी | ५७ |
| च | निर्णय गर्ने प्रक्रिया र अधिकारी | ५८ |
| छ | निर्णय उपर उजुरी सुन्ने अधिकारी | ५८ |
| ज | सम्पादन गरेका कामको विवरण | ५९ |
| झ | सूचना अधिकारी र प्रमुखको नाम र पद | ५९ |
| ञ | एन, नियम, विनियम वा निर्देशिकाको सुची | ५९ |
| ठ | तोकिए बमोजिमका अन्य विवरण | ६३ |

क. निकायको स्वरूप र प्रकृति

क.१ नगरपालिकाको नक्सा



क.२ परिचयः

पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम, थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगाँडा, खैरेनीटार र ढोरफिर्दी गा.वि.स.लाई समेटेर र मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राङ्गुल र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लागण्डकी नगरपालिकाको रूपमा संचालनमा आएको हो।

देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस नगरपालिका रहेको छ। पौराणिक भाषामा सेतीगण्डकीलाई शुक्लागण्डकी भनिएको जसको अर्थ सफा, चम्किलो र उदयमान भन्ने हुन्छ। यस नगरपालिकाको मध्य भागबाट सेती गण्डकी बगेको हुनाले नगरपालिकाको नामाकरण शुक्लागण्डकी राखिएको हो।

ख. नगरपालिकाको काम कर्तव्य र अधिकारः

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ को दफा ११ बमोजिम।

ख.१ नेपालको संविधान २०७२ को अनूसूची-८ मा उल्लेख भए बमोजिम एकल अधिकार

क. नगर प्रहरी

ख. सहकारी संस्था

ग. एफ.एम.सञ्चालन

घ. स्थानीय कर, सेवा शुल्क तथा दस्तुर

च. स्थानीय तथ्यांक र अभिलेख संकलन

छ. स्थानीयस्तरका विकास आयोजना तथा परियोजना

ज. आधारभूत र माध्यमिक शिक्षा

झ. आधारभूत स्वास्थ्य र सरसफाई

ञ. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

ट. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिंचाइ

ठ. गाउँसभा, नगर सभा, मेलमिलाप र मध्यस्थिताको व्यवस्थापन

ड. स्थानीय अभिलेख व्यवस्थापन

ढ. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण

ण. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

- त. जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति र अशक्तहस्तको व्यवस्थापन
- थ. बेरोजगारको तथ्याकं सकंलन
- द. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण
- ध. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा
- न. विपद्व्यवस्थापन
- प. जलाधार, बन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
- फ. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

ख.२ नेपालको संविधान २०७२ को अनूसूची -९ मा उल्लेख भए बमोजिम साझा अधिकार

क. खेलकुद र पत्रपत्रिका

ख. स्वास्थ्य

ग. विद्युत, खानेपानी तथा सिँचाइ जस्ता सेवाहरू

घ. सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयलटी, पर्यटन शुल्क

ड. वन, जगंल, बन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविकविविधता

च. सामाजिक सुरक्षा र गरिबी निवारण

छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याकं

ज. स्थानीयस्तरमा पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनःनिर्माण ।

झ. सुकुम्बासी व्यवस्थापन

ञ. प्राकृतिक स्रोतबाट प्राप्त रोयलटी

ट. सवारी साधन अनुमति

ख.३ उल्लेखित अधिकारका अतिरिक्त संविधानमा उल्लेखित देहाय बमोजिमको काम, कर्तव्य र अधिकार ।

क. भूमि व्यवस्थापन

ख. सञ्चार सेवा

ग. यातायात सेवा

ग. निकायमा रहने कर्मचारी संख्या र कार्यविवरण

ग.१ कर्मचारी दरबन्दी संख्या विवरण

शुक्लागण्डकी नगरपालिका, तनहुँ
नगर कार्यपालिकाको कार्यालयको दरबन्दी तेरिज

अनुसूची

| क्र.सं. | पद | तह | सेवा | समूह | उपसमूह | स्वीकृत दरबन्दी | बन्ध सेवाचाट समायोजन हुने दरबन्दी | बोकी दरबन्दी | कैफियत |
|-------------------------|----------------------------|------|-----------|---------|--------|--------------------|---|-----------------|--------|
| १ | प्रमुख प्रशासकीय अधिकृत | १० | प्रशासन | सा.प्र. | | १ | | | |
| २ | अधिकृत | ९/१० | शिक्षा | शि.प्र. | | १ | | १ | |
| ३ | सि.डि.ई. | ९/१० | इन्ज. | सिभिल | | १ | | १ | |
| ४ | अधिकृत | ७/८ | प्रशासन | सा.प्र. | | १ | | १ | |
| ५ | लेखा अधिकृत | ७/८ | प्रशासन | लेखा | | १ | | १ | |
| ६ | अधिकृत | ७/८ | शिक्षा | शि.प्र. | | १ | | १ | |
| ७ | जन स्वास्थ्य अधिकृत | ७/८ | स्वास्थ्य | ज.स्वा. | | १ | | ० | |
| ८ | इन्जिनियर | ६ | इन्ज. | सिभिल | | १ | १ | १ | |
| ९ | अधिकृत | ६ | प्रशासन | सा.प्र. | | २ | १ | १ | |
| १० | आ.ले.प. सहायक | ५ | प्रशासन | लेखा | | १ | | १ | |
| ११ | प.हे.न. | ५/६ | स्वास्थ्य | क.न. | | १ | | १ | |
| १२ | हल्थ असिस्टेन्ट | ५/६ | स्वास्थ्य | हे.ई. | | १ | | १ | |
| १३ | सहायक | ५ | प्रशासन | सा.प्र. | | ५ | | ५ | |
| १४ | लेखापाल | ५ | प्रशासन | लेखा | | १ | | १ | |
| १५ | कम्यूनिटर अपरेटर | ४ | विविध | | | १ | | १ | |
| १६ | प्रा.स. | ५ | शिक्षा | शि.प्र. | | १ | | १ | |
| १७ | सब-इन्जिनियर | ५ | इन्ज. | सिभिल | | २ | | २ | |
| १८ | महिला विकास निरीक्षक | ५ | विविध | | | १ | | १ | |
| १९ | अमिन | ४ | इन्ज. | सर्वे | | १ | १ | ० | |
| २० | सहायक | ४ | प्रशासन | सा.प्र. | | २ | | २ | |
| २१ | स.ले.पा. | ४ | प्रशासन | लेखा | | १ | | १ | |
| २२ | सहायक महिला विकास निरीक्षक | ४ | चौथो | विविध | | १ | | १ | |
| कार्यालय तर्फ जम्मा | | | | | | २९ | ३ | २५ | |
| ० | | | | | | | | | |
| बडा कार्यालय (१२ बटा) | | | | | | | | | |
| १ | सहायक | ५ औ | प्रशासन | सा.प्र. | | ५ | २ | ३ | |
| २ | सब-इन्जिनियर | ५ औ | इन्ज. | सिभिल | | ५ | १ | ४ | |
| ३ | सहायक | चौथो | प्रशासन | सा.प्र. | | ७ | ४ | ३ | |
| ४ | अ. सब-इन्जिनियर | चौथो | इन्ज. | सिभिल | | ७ | | ७ | |
| बडा कार्यालय तर्फ जम्मा | | | | | | २४ | ७ | १७ | |
| ० | | | | | | | | | |
| कुल जम्मा | | | | | | ५३ | १० | ५२ | |

नोट: कुनै स्थानीय तहमा तूरीय तहको कर्मचारी कार्यालय भएमा निवालाई स्वीकृत संगठन संरचनाभूत्तारको भिन्नो चौथो तहमा कामकाज लगाउन

सकिनेछ। त्यस्तो पदमा कार्यरत कर्मचारी जुन्सुकै कारणवाट रित भएमा सो भद्र स्वतः खोरेज हुनेछ।

संगठन संरचना भिन्न नपरेका सरसकाई, दमकल सञ्चालन, एम्बुलेन्स सञ्चालन, नगर प्रहरी जम्मा स्थानीय कर्मचारीहालाई हाल कार्यरत रहेकै

पदमा कामकाज लगाउन सकिनेछ र त्यस्ता पदमा कार्यरत कर्मचारी कुनै कारणवाट रित भएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४

अनुसार कामकाज लगाउनु पर्नेछ।

स्थानीय तहमा समायोजन भएका खा.पा.स.टे., चौथो र पाँचो कर्मचारीहालाई निवालको शैक्षिक योग्यता समेतको आधारमा संघ-ई., अ.स.ई. वा

प्रा.स. को पदमा कामकाज लगाउन सकिनेछ।

यस दरबन्दी मन्दा वाहेक नगरपालिकाका स्थानीय कर्मचारीहालाई नगरपालिकाले खटाए ब्रमोजिमका काम गर्नु भर्ने छ।



सचिव

शुक्रलालगढ़ी नगरपालिका
(छापि येवा दस्ती लेखिण)

अनुसूचि-२६

| सि.नं | जिल्हा | प्रदेश नं | स्थानीय तहको सि.नं | स्थानीय तह | १/१० और नेपाल कृषि सेवा | ७/८ और नेपाल कृषि सेवा | सहायक | | जम्मा |
|-------|--------------|-----------|--------------------|--------------------------|-------------------------|------------------------|----------------------|----------------------|-------|
| | | | | | | | पाठी नेपाल कृषि सेवा | बैधु नेपाल कृषि सेवा | |
| ३३ | काशीपलाञ्चोक | ३ | ३६७ | धनेपा नगरपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३६८ | मडनदेउपुर नगरपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३६९ | चार्नीखेल गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३७० | चौटिउदउराती गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३७१ | तेमाल गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३७२ | वेदान्धेक गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३७३ | मुत्तु गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३७४ | महामारत गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३७५ | गुरी गाउँपालिका | १ | २ | १ | १ | ४ |
| ३४ | मकालुपुर | ३ | ३७६ | हेटीडा द्वप-महानगरपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३७७ | याहा नगरपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३७८ | ईन्जुखोरेप गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३७९ | केताल गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३८० | खेत्या गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३८१ | याम्पत्ती गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३८२ | सिसकेटी गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३८३ | मकालुन्पुराई गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३८४ | मनहरी गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३८५ | यनिसरार गाउँपालिका | १ | २ | १ | १ | ४ |
| ३५ | चिरावन | ३ | ३८६ | भ्रातापुर महानगरपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३८७ | भ्रातापुर भ्रातापुरिया | १ | २ | १ | १ | ४ |
| | | ३ | ३८८ | सैरहनी नगरपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३८९ | माई नगरपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३९० | तलगढ नगरपालिका | १ | २ | १ | १ | ४ |
| | | ३ | ३९१ | यसी नगरपालिका | १ | २ | १ | १ | ४ |
| ३६ | स्पाइजा | ३ | ३९२ | इच्छाकामना गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ४ | ३९३ | गल्माड नगरपालिका | १ | २ | १ | १ | ४ |
| | | ४ | ३९४ | धापाकोट नगरपालिका | १ | २ | १ | १ | ४ |
| | | ४ | ३९५ | पुस्तीखोला नगरपालिका | १ | २ | १ | १ | ४ |
| | | ४ | ३९६ | भीरकोट नगरपालिका | १ | २ | १ | १ | ४ |
| | | ४ | ३९७ | कासिङ नगरपालिका | १ | २ | १ | १ | ४ |
| | | ४ | ३९८ | मर्मुनगेश्वरी गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ४ | ३९९ | सपिखोला गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ४ | ४०० | कर्मीखेल गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ४ | ४०१ | फौरीखेल गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ४ | ४०२ | विल्ला गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ४ | ४०३ | ठोराता गाउँपालिका | १ | २ | १ | १ | ४ |
| | | ४ | ४०४ | मानु नगरपालिका | १ | २ | १ | १ | ४ |
| | | ४ | ४०५ | भिमार नगरपालिका | १ | २ | १ | १ | ४ |
| | | ४ | ४०६ | बैधु नगरपालिका | १ | २ | १ | १ | ४ |
| | | ४ | ४०७ | भ्रातापुर नगरपालिका | १ | २ | १ | १ | ४ |

संसदीय
संघर्षकालीन
कालीन विद्युत
प्रदान विभाग
कालीन विद्युत
प्रदान विभाग

संसदीय
संघर्षकालीन
कालीन विद्युत
प्रदान विभाग
कालीन विद्युत
प्रदान विभाग

पक्ष सेवा तथा

लेपाल तरवार
सिंहदेव योगी द्वा राजान प्रताक्षर
(सामाजिक प्रशासन)
सिंहदेव योगी

ग.२ कार्यरत कर्मचारीहरुको सम्पर्क नं सहितको विवरणः

| क्र.स | कर्मचारीको नाम थर | पद | श्रेणी तह | कार्यक्षेत्र | सम्पर्क नं |
|-------|---------------------------|-------------------------|------------------|--------------------------------------|-------------|
| १ | रामचन्द्र लामगाडे | प्रमुख प्रशासकीय अधिकृत | रा.प द्वितीय | शुक्लागण्डकी नगरपालिका | ९८५६००४११११ |
| २ | नवराज चापागाई | उप सचिव | अधिकृतस्तर दशौं | शिक्षा युवा तथा खेलकुद शाखा | ९८५६०२६९६६ |
| ३ | लक्ष्मण लम्साल | शाखा अधिकृत | अधिकृतस्तर सातौं | सामान्य प्रशासन शाखा | ९८५६०१४३०५ |
| ४ | कोपिला पौडेल | लेखा अधिकृत | अधिकृतस्तर सातौं | आर्थिक प्रशासन शाखा | ९८५६०००२१५ |
| ५ | गोपाल प्रसाद श्रेष्ठ | वरिष्ठ कविराज निरिक्षक | अधिकृतस्तर सातौं | आयुर्वेद शाखा | ९८४६१०५९२० |
| ६ | हिमा पोख्रेल | प्रशासकीय अधिकृत | अधिकृतस्तर सातौं | सामाजिक विकास शाखा | ९८५६०६४१११ |
| ७ | ई.तारापति भट्टराई | ईन्जिनियर | अधिकृतस्तर सातौं | शहरी पूर्वाधार विकास शाखा | ९८५६०८६३४५ |
| ८ | अनिल खनाल | आ ले प अधिकृत | अधिकृतस्तर सातौं | आन्तरीक लेखा परिक्षण शाखा | ९८५६०४३४१७ |
| ९ | राजेन्द्र सोति | अधिकृत | अधिकृतस्तर सातौं | वन वातावरण तथा विपद् व्यवस्थापन शाखा | ९८४६०६५३११ |
| १० | रामचन्द्र सुवेदी | अधिकृत | अधिकृतस्तर सातौं | राजश्व शाखा | ९८४६०३८२२९ |
| ११ | पुष्पराज गिरी | अधिकृत | अधिकृतस्तर छैटौं | योजना शाखा | ९८४७८१८८६२ |
| १२ | रघुचन्द्र लामिछाने | कविराज निरिक्षक | अधिकृतस्तर छैटौं | आयुर्वेद शाखा | ९८५६०००२१५ |
| १३ | ई. उत्तम थापा | ईन्जिनियर | अधिकृतस्तर छैटौं | भुमि व्यवस्था तथा भवन नियमन शाखा | ९८४१७२३११५ |
| १४ | दुर्गा विष्ट | सि.अ.न.मी निरिक्षक | अधिकृतस्तर छैटौं | थप्रेक स्वास्थ्य चौकी | ९८१९१३४१०४ |
| १५ | दुर्गा अधिकारी तिमिल्सेना | जनस्वास्थ्य निरिक्षक | अधिकृतस्तर छैटौं | खैरेनीटार स्वास्थ्य चौकी दुलेगौडा | ९८५६०४२४७२ |
| १६ | ढाल बहादुर थापा | जनस्वास्थ्य निरिक्षक | अधिकृतस्तर छैटौं | स्वास्थ्य शाखा | ९८५६०५३३३९ |
| १७ | विनोद प्रसाद कडेल | अधिकृत | अधिकृतस्तर छैटौं | जिस्सी शाखा | ९८५६०८०१८५ |
| १८ | मन्जु सुवेदी | अधिकृत | अधिकृतस्तर छैटौं | सामाजिक शुरक्षा तथा पञ्जिकरण शाखा | ९८५६०१६५५५ |
| १९ | ई.कृष्ण भण्डारी | ईन्जिनियर | अधिकृतस्तर छैटौं | शहरी पूर्वाधार विकास शाखा | ९८४२२८८७७१ |
| २० | युवराज पौडेल | अधिकृत | अधिकृतस्तर छैटौं | प्रशासन शाखा | ९८४६८१५४५९ |
| २१ | सुर्य प्रसाद पौडेल | अधिकृत | अधिकृतस्तर छैटौं | आर्थिक प्रशासन शाखा | ९८४६०८०६६७ |
| २४ | महेन्द्र राज घिमि | अधिकृत | अधिकृतस्तर छैटौं | १ नं बडा कार्यालय | ९८४६०२८५४० |
| २५ | सरस्वती पुन | अधिकृत | अधिकृतस्तर छैटौं | शिक्षा युवा तथा खेलकुद शाखा | ९८५१२४१३२० |
| २६ | अस्मिता सुवेदी | जनस्वास्थ्य निरिक्षक | अधिकृतस्तर छैटौं | स्वास्थ्य शाखा | ९८६९८६९२३१ |
| २७ | मालति सिंगेल वाले | सि.अ.न.मी निरिक्षक | अधिकृतस्तर छैटौं | खैरेनीटार स्वास्थ्य चौकी दुलेगौडा | ९८४६६२१५०० |
| २८ | नवराज गौतम | जनस्वास्थ्य निरिक्षक | अधिकृतस्तर छैटौं | स्वास्थ्य शाखा | ९८५६०७५६०४ |
| २९ | लक्ष्मी सिंगेल | सि.अ.न.मी निरिक्षक | अधिकृतस्तर छैटौं | स्वास्थ्य शाखा | ९८४६६५७६९७ |

| ३० | दिप कुमार उपाध्याय | कृषि स्नातक | अधिकृतस्तर छैटों | कृषि विकास शाखा | ९८४६७६९०५४ |
|----|--------------------------|--------------------|------------------|-----------------------------------|-------------|
| ३१ | शिवराज ढकाल | सहायक | सहायकस्तर पाचौं | १ नं वडा कार्यालय | ९८४६६६१३३६८ |
| ३२ | तुलसी कुमारी शर्मा भुसाल | सहायक | सहायकस्तर पाचौं | २ नं वडा कार्यालय | ९८४६५६६५५६ |
| ३३ | कल्पना गैरे सुवेदी | सहायक | सहायकस्तर पाचौं | ४ नं वडा कार्यालय | ९८४६३३००६९ |
| ३४ | मन्जु शर्मा | सहायक | सहायकस्तर पाचौं | ५ नं वडा कार्यालय | ९८४७७४०२४९ |
| ३५ | शिवराज अधिकारी | सहायक | सहायकस्तर पाचौं | ६ नं वडा कार्यालय | ९८४६०४१८६५ |
| ३६ | इन्दिरा शर्मा | सहायक | सहायकस्तर पाचौं | ७ नं वडा कार्यालय | ९८६०९०८७३४ |
| ३७ | सुनिता पोख्रेल | सहायक | सहायकस्तर पाचौं | ८ नं वडा कार्यालय | ९८४००१७७१४ |
| ३८ | कमल पाण्डे | सहायक | सहायकस्तर पाचौं | १० नं वडा कार्यालय | ९८४६१११८४७ |
| ३९ | देवेन्द्र बहादुर खन्त्री | सहायक | सहायकस्तर पाचौं | ११ नं वडा कार्यालय | ९८४७६७२७९७ |
| ४१ | कामना लम्साल | सब इन्जिनियर | सहायकस्तर पाचौं | शहरी पूर्वाधार विकास शाखा | ९८४६८५६२०४ |
| ४२ | अस्मिता भुसाल | सब इन्जिनियर | सहायकस्तर पाचौं | शहरी पूर्वाधार विकास शाखा | ९८६६८४६४३७ |
| ४३ | मो.तमन्ना आलम | सब इन्जिनियर | सहायकस्तर पाचौं | शहरी पूर्वाधार विकास शाखा | ९८५६०८१८१० |
| ४४ | अविनाश गुरुङ | सब इन्जिनियर | सहायकस्तर पाचौं | शहरी पूर्वाधार विकास शाखा | ९८०४११४६९१ |
| ४५ | अमृत प्रसाद रिजाल | सर्वेक्षक | सहायकस्तर पाचौं | भूमि व्यवस्था तथा भवन नियमन शाखा | ९८५११६०५५७ |
| ४६ | मुक्तिराम पौडेल | पशु सेवा प्राविधिक | सहायकस्तर पाचौं | पशु सेवा शाखा | ९८५७६२१५४१ |
| ४७ | आशिष के सी | सब इन्जिनियर | सहायकस्तर पाचौं | २ नं वडा कार्यालय | ९८४९७८८२९५ |
| ४८ | विश्वास देवकोटा | सब इन्जिनियर | सहायकस्तर पाचौं | ३ नं वडा कार्यालय | ९८४६६१८७३४ |
| ४९ | सुजता गिरी | सब इन्जिनियर | सहायकस्तर पाचौं | ५ नं वडा कार्यालय | ९८४६०५२००१ |
| ५० | शुमिल ढकाल | सब इन्जिनियर | सहायकस्तर पाचौं | ६ नं वडा कार्यालय | ९८४६७१२४४८ |
| ५१ | एलिसा पोख्रेल | सब इन्जिनियर | सहायकस्तर पाचौं | ७ नं वडा कार्यालय | ९७४५२८९९८१ |
| ५२ | राजन गुरुङ | सब इन्जिनियर | सहायकस्तर पाचौं | ८ नं वडा कार्यालय | ९८१५१०७१४२ |
| ५३ | सिर्जना पौडेल | सब इन्जिनियर | सहायकस्तर पाचौं | ९ नं वडा कार्यालय | ९८६३४१६१५० |
| ५४ | किशोर कुमार खड्का | सब इन्जिनियर | सहायकस्तर पाचौं | १० नं वडा कार्यालय | ९८४६१८२४३८ |
| ५५ | जिवन पौडेल | सब इन्जिनियर | सहायकस्तर पाचौं | ११ नं वडा कार्यालय | ९८५६००३६६६ |
| ५६ | हरिप्रिया जोशी | सब इन्जिनियर | सहायकस्तर पाचौं | शहरी पूर्वाधार विकास शाखा | ९८४८७२८३७९ |
| ५७ | आनन्द वाग्ले | रोजगार | सहायकस्तर पाचौं | प्रधानमन्त्री रोजगार कार्यक्रम | ९८४३८१०७२९ |
| ५८ | विन्दु कुँवर | सि.अ.न.मि | सहायकस्तर पाचौं | खैरनीटार स्वास्थ्य चौकी, दुलेगौडा | ९८१६१८३९८१ |
| ५९ | रिमा थापा | सि.अ.न.मि | सहायकस्तर पाचौं | खैरनीटार स्वास्थ्य चौकी, दुलेगौडा | ९८१६१५१७०१ |

| | | | | | |
|----|------------------------------|---------------|-----------------|--|-------------|
| ६० | शिव कुमारी महत | सि.अ.न.मि | सहायकस्तर पाचौं | ढोरफुलवारी शहिद अस्पताल | ९८०६५८७२५० |
| ६१ | सुष्मा अधिकारी | सि.अ.हे.ब | सहायकस्तर पाचौं | ढोरफुलवारी शहिद अस्पताल | ९८४१८४३१३८ |
| ६२ | सुवास शाही | हे.अ | सहायकस्तर पाचौं | राइपुर स्वास्थ्य चौकी | ९८४६८४८६९ |
| ६४ | संगिता कुमारी यादव | हे.अ | सहायकस्तर पाचौं | खैरेनीटार आधारभुत स्वास्थ्य सेवा केन्द्र | ९८६९२८३३७९ |
| ६५ | मनिष श्रेष्ठ | हे.अ | सहायकस्तर पाचौं | स्याउलीबजार आधारभुत स्वास्थ्य सेवा केन्द्र | ९८४६७०५१३८ |
| ६६ | सन्देश थापा | हे.अ | सहायकस्तर पाचौं | लालिम आधारभुत स्वास्थ्य सेवा केन्द्र | ९८६६०१३३७९ |
| ६७ | सफल आले | हे.अ | सहायकस्तर पाचौं | बराहाखोला आधारभुत स्वास्थ्य सेवा केन्द्र | ९८०६७१९३५९ |
| ६८ | शिव कुमारी शाहा | सि.अ.न.मी | सहायकस्तर पाचौं | थप्रेक स्वास्थ्य चौकी | ९८४८४८०६६ |
| ६९ | विमला शर्मा | सि.अ.हे.ब | सहायकस्तर पाचौं | खैरेनीटार स्वास्थ्य चौकी, उदेनदुड्गा | ९८४६३९४२४० |
| ७० | भिमसेन शाहा | सि.अ.हे.ब | सहायकस्तर पाचौं | खैरेनीटार स्वास्थ्य चौकी, उदेनदुड्गा | ९८६७६८०८५० |
| ७१ | कविता वराल | सि.अ.न.मी | सहायकस्तर पाचौं | खैरेनीटार स्वास्थ्य चौकी, उदेनदुड्गा | ९८४६५१०३४५ |
| ७२ | गंगा वि.क | सि.अ.न.मी | सहायकस्तर पाचौं | खैरेनीटार स्वास्थ्य चौकी, उदेनदुड्गा | ९८४७२७१८४२ |
| ७३ | रामचन्द्र अधिकारी | सि.अ.हे.ब | सहायकस्तर पाचौं | राइपुर स्वास्थ्य चौकी | ९८६६००९४८७ |
| ७४ | लक्ष्मी भुजेल | सि.अ.न.मी | सहायकस्तर पाचौं | राइपुर स्वास्थ्य चौकी | ९८१७२२४३५६० |
| ७५ | रिता देवी क्षेत्री | सि.अ.हे.ब | सहायकस्तर पाचौं | राइपुर स्वास्थ्य चौकी | ९८४६६०६३५५ |
| ७६ | कृष्ण कुमारी थापा | सि.अ.हे.ब | सहायकस्तर पाचौं | फिरफिरे स्वास्थ्य चौकी | ९८४७६५५८८९ |
| ७७ | भिम कुमारी गुरुङ | सि.अ.न.मी | सहायकस्तर पाचौं | फिरफिरे स्वास्थ्य चौकी | ९८४६२२७५०८ |
| ७८ | अंसिला गुरुङ | स्टाफ नर्स | सहायकस्तर पाचौं | कोभिड १९ अस्पताल | ९८१४१५१६५३ |
| ७९ | सविना बि.क | स्टाफ नर्स | सहायकस्तर पाचौं | कोभिड १९ अस्पताल | ९८१९१९४३०९ |
| ८० | नवराज दाहाल | सहायक लेखापाल | सहायकस्तर चौथो | आर्थिक प्रशासन शाखा | ९८४९२१४११९५ |
| ८१ | इन्द्र कुमारी थापा मगर राना | सहायक | सहायकस्तर चौथो | आर्थिक प्रशासन शाखा | ९८५६०६०७१४ |
| ८२ | जुनिता रिमाल | सहायक | सहायकस्तर चौथो | सामान्य प्रशासन शाखा | ९८४३५७०६९४ |
| ८३ | किसान परियार | सहायक | सहायकस्तर चौथो | न्यायीक समितिको सचिवालय | ९८४६०७७८९३ |
| ८४ | राम प्रकाश ढकाल | सहायक | सहायकस्तर चौथो | प्रशासन शाखा | ९८४६५७२३९३ |
| ८५ | संगिता कुमारी शर्मा | सहायक | सहायकस्तर चौथो | २ नं वडा कार्यालय | ९८६०६४७०४८ |
| ८६ | सुरज पौडेल | सहायक | सहायकस्तर चौथो | ३ नं वडा कार्यालय | ९८५६०३३८९० |
| ८७ | शारदा कुमारी तिमिल्सना शर्मा | सहायक | सहायकस्तर चौथो | ५ नं वडा कार्यालय | ९८४६८५८४३८ |
| ८८ | विष्णुमाया आचार्य | सहायक | सहायकस्तर चौथो | ५ नं वडा कार्यालय | ९८४७५८५९८३ |

| | | | | | |
|-----|----------------------------|------------------------------|-----------------|--|------------|
| ८९ | कल्पना पौडेल | सहायक | सहायकस्तर चौथो | ६ नं वडा कार्यालय | ९८४६०८४४४४ |
| ९० | शुभ्मा गौतम | सहायक | सहायकस्तर चौथो | ७ नं वडा कार्यालय | ९८४६२८२०७९ |
| ९१ | इन्द्र प्रसाद पौडेल | सहायक | सहायकस्तर चौथो | ८ नं वडा कार्यालय | ९८५६०८५४४६ |
| ९२ | लक्ष्मी पौडेल | सहायक | सहायकस्तर चौथो | १२ नं वडा कार्यालय य | ९८५६०८०५५७ |
| ९३ | शैलेन्द्र वहादुर कुँवर | असिष्टेन्ट सब इन्जिनियर | सहायकस्तर चौथो | १ नं वडा कार्यालय | ९८६१६६०२४७ |
| ९४ | सरिता थापा | असिष्टेन्ट सब इन्जिनियर | सहायकस्तर चौथो | ४ नं वडा कार्यालय | ९८१६११०६३९ |
| ९५ | पुजन गुरुङ | असिष्टेन्ट सब इन्जिनियर | सहायकस्तर चौथो | १२ नं वडा कार्यालय य | ९८४६२६९३२१ |
| ९६ | हुमादेवी भट्टराई | सामाजिक परिचालक | सामाजिक परिचालक | ११ नं वडा कार्यालय | ९८४६०१४२६८ |
| ९७ | शारदा भट्टराई | फिल्ड सहायक | सहायकस्तर चौथो | सामाजिक शुरक्षा तथा घटनादर्ता सुदृढिकरण परियोजना | ९८४६४४०५६९ |
| ९८ | शशिकपुर विष्ट | नायव प्राविधिक सहायक | सहायकस्तर चौथो | कृषि विकास शाखा | ९८४८८२१६०९ |
| ९९ | चन्द्रकला राई | नायव प्राविधिक सहायक | सहायकस्तर चौथो | कृषि विकास शाखा | ९८०३०८६९१६ |
| १०० | भरत प्रसाद जैसी | नायव प्राविधिक सहायक | सहायकस्तर चौथो | कृषि विकास शाखा | ९८६३४६२८७४ |
| १०१ | ईश्वर रेम्मी | नायव पशु स्वास्थ्य प्राविधिक | सहायकस्तर चौथो | पशु सेवा शाखा | ९८४६७०५०७६ |
| १०२ | सन्तोष खनाल | नायव पशु स्वास्थ्य प्राविधिक | सहायकस्तर चौथो | पशु सेवा केन्द्र | ९८५६०६३९५९ |
| १०३ | अर्जुन ढकाल | नायव पशु स्वास्थ्य प्राविधिक | सहायकस्तर चौथो | पशु सेवा केन्द्र | ९८४६४९७९३४ |
| १०४ | रामचन्द्र पौडेल | नायव पशु स्वास्थ्य प्राविधिक | सहायकस्तर चौथो | पशु सेवा केन्द्र | ९८६६०००९८५ |
| १०५ | सविन पौडेल | नायव पशु स्वास्थ्य प्राविधिक | सहायकस्तर चौथो | पशु सेवा केन्द्र | ९८४२२७२८३९ |
| १०६ | देवेन्द्र प्रसाद खनाल | नायव पशु स्वास्थ्य प्राविधिक | सहायकस्तर चौथो | पशु सेवा केन्द्र | ९८४६२२७६६० |
| १०७ | देवेन्द्र श्रेष्ठ | नायव पशु स्वास्थ्य प्राविधिक | सहायकस्तर चौथो | पशु सेवा केन्द्र | ९८४१०२६०८४ |
| १०८ | कमल प्रसाद सुवेदी | नायव पशु स्वास्थ्य प्राविधिक | सहायकस्तर चौथो | पशु सेवा केन्द्र | ९८६७३४७४२६ |
| १०९ | रियाज अन्सारी | अ.हे.ब | सहायकस्तर चौथो | थप्रेक स्वास्थ्य चौकी | ९८६५३६०८०८ |
| ११० | विविता भट्टराई | अ.न.मी | सहायकस्तर चौथो | थप्रेक स्वास्थ्य चौकी | ९८४६०३६५९९ |
| १११ | बिबिता श्रेष्ठ | अ.न.मि | सहायकस्तर चौथो | खैरनीटार स्वास्थ्य चौकी, दुलेगौडा | ९८४६११००४७ |
| ११२ | सुम्मा थापा | ल्याव असिष्टेन्ट | सहायकस्तर चौथो | खैरनीटार स्वास्थ्य चौकी, दुलेगौडा | ९८४६८६४१२९ |
| ११३ | पार्वती पराजुली विश्वकर्मा | अ.न.मि | सहायकस्तर चौथो | ढोरफुलवारी शहिद अस्पताल | ९८०६५८७२५० |
| ११४ | सुनिता सिंगेल | अ.न.मि | सहायकस्तर चौथो | ढोरफुलवारी शहिद अस्पताल | ९८४६००३०४३ |
| ११५ | सुनिल श्रेष्ठ | ल्याव असिष्टेन्ट | सहायकस्तर चौथो | ढोरफुलवारी शहिद अस्पताल | ९८४५६३२३५७ |
| ११६ | पुजा सापकोटा | अ.न.मि | सहायकस्तर चौथो | ढोरफुलवारी शहिद अस्पताल | ९८१३६९२६११ |


| | | | | | |
|-----|---------------------|---------------------------|----------------|--|------------|
| ११७ | सुजु थापा | अ.न.मि | सहायकस्तर चौथो | राइपुर स्वास्थ्य चौकी | ९८४६४७१८३५ |
| ११८ | अमृता थापा | अ.न.मि | सहायकस्तर चौथो | फिरफिरे स्वास्थ्य चौकी | ९८२४०९६५११ |
| ११९ | सोविता सापकोटा | अ.हे.ब | सहायकस्तर चौथो | एकलेखेत आधारभुत स्वास्थ्य सेवा केन्द्र | ९८४६१०३९१६ |
| १२० | विन्दु थापा | अ.न.मि | सहायकस्तर चौथो | एकलेखेत आधारभुत स्वास्थ्य सेवा केन्द्र | ९८१४१११४५७ |
| १२१ | आरती देवी कडेल | अ.न.मि | सहायकस्तर चौथो | खैरेनीटार आधारभुत स्वास्थ्य सेवा केन्द्र | ९८०६५६१३४९ |
| १२२ | मन्जु विश्वकर्मा | अ.न.मि | सहायकस्तर चौथो | स्याउलीवजार आधारभुत स्वास्थ्य सेवा केन्द्र | ९८०६६१७३१६ |
| १२३ | सृजना ढकाल | अ.न.मि | सहायकस्तर चौथो | लालिम आधारभुत स्वास्थ्य सेवा केन्द्र | ९८१४१७५७२३ |
| १२४ | रुवी थापा | अ.न.मि | सहायकस्तर चौथो | बराहाखोला आधारभुत स्वास्थ्य सेवा केन्द्र | ९८४६६४१५३३ |
| १२५ | सिता सिंग्देल | अ.न.मि | सहायकस्तर चौथो | देउराली आधारभुत स्वास्थ्य सेवा केन्द्र | ९८४६६५१०४७ |
| १२६ | मिना पोखेल | अ.हे.ब | सहायकस्तर चौथो | लालिम शहरी स्वास्थ्य केन्द्र | ९८४६५७९६१३ |
| १२७ | पवित्रा श्रेष्ठ | अ.हे.ब | सहायकस्तर चौथो | घारी शहरी स्वास्थ्य केन्द्र | ९८६६००३६७१ |
| १२८ | मोहम्बद चिराग | अ.हे.ब | सहायकस्तर चौथो | दुटेपिल शहरी स्वास्थ्य केन्द्र | ९८०५८४३३४९ |
| १२९ | बावुराम वाग्ले | अ.हे.ब | सहायकस्तर चौथो | तल्लीपोखरी सामुदायिक स्वास्थ्य ईकाइ | ९८४६९०९८२५ |
| १३० | ममता थापा | अ.हे.ब | सहायकस्तर चौथो | एकलेखेत शहरी स्वास्थ्य केन्द्र | ९८१६१८७१६७ |
| १३१ | दिपिका थापा | अ.न.मि | सहायकस्तर चौथो | एकलेखेत शहरी स्वास्थ्य केन्द्र | ९८२४१४१३४८ |
| १३२ | मन्सु खाड ठकुरी | अ.हे.ब | सहायकस्तर चौथो | ज्याङ्गलादी शहरी स्वास्थ्य केन्द्र | ९८१६११४६७९ |
| १३३ | आशा श्रेष्ठ | अ.हे.ब | सहायकस्तर चौथो | लिलाचोक शहरी स्वास्थ्य केन्द्र | ९८०५८४३३४९ |
| १३४ | ममता श्रेष्ठ | अ.न.मि | सहायकस्तर चौथो | लिलाचोक शहरी स्वास्थ्य केन्द्र | ९८१५१७६१८० |
| १३५ | मन्जु कुमारी वुढा | उद्धम विकास सहजकर्ता | सहायकस्तर चौथो | लघु उद्धम विकास कार्यक्रम - मेडपा | ९८६४९४२१२२ |
| १३६ | गितान्जली उपाध्याय | उद्धम विकास सहजकर्ता | सहायकस्तर चौथो | लघु उद्धम विकास कार्यक्रम - मेडपा | ९८१५६२६७२४ |
| १३७ | राम शरण कार्की | नगर प्रहरी सहायक निरिक्षक | सहायकस्तर चौथो | सामान्य प्रशासन शाखा | ९८१४१७९३५९ |
| १३८ | वुद्धि बहादुर भुजेल | नगर प्रहरी | जवान | सामान्य प्रशासन शाखा | ९८४२४१८२६६ |
| १३९ | सुकनारायण श्रेष्ठ | नगर प्रहरी | जवान | सामान्य प्रशासन शाखा | ९८४६८५२७३५ |
| १४० | सरस्वती घर्ति | नगर प्रहरी | जवान | सामान्य प्रशासन शाखा | ९८१६१८९४३९ |
| १४१ | शुसिला श्रेष्ठ | नगर प्रहरी | जवान | सामान्य प्रशासन शाखा | ९८२६१०००९४ |
| १४२ | भरत श्रेष्ठ | सवारी चालक | श्रेणी विहिन | सामान्य प्रशासन शाखा | ९८२७१३१५६५ |
| १४३ | कुलराज मल्ल | सवारी चालक | श्रेणी विहिन | सामान्य प्रशासन शाखा | ९८६४३८१३४४ |
| १४४ | राम कुमार श्रेष्ठ | सवारी चालक | श्रेणी विहिन | सामान्य प्रशासन शाखा | ९८४६०५३४८५ |

| | | | | | |
|-----|------------------------|-----------------------|--------------|-------------------------|------------|
| १४५ | नरेन्द्र गुरुड | सवारी चालक | त्रेणी विहिन | सामान्य प्रशासन शाखा | ९८५६०५६१२२ |
| १४६ | अर्जुन परियार | सवारी चालक | त्रेणी विहिन | सामान्य प्रशासन शाखा | ९८१४१८११०१ |
| १४७ | लक्ष्मण श्रेष्ठ | एच्युलेन्स सवारी चालक | त्रेणी विहिन | स्वास्थ्य शाखा | ९८२५१४७४५२ |
| १४८ | छलिमाया गुरुड | कार्यालय सहयोगी | त्रेणी विहिन | सामान्य प्रशासन शाखा | ९८०६७८९६४२ |
| १४९ | कल्पना गुरुड | कार्यालय सहयोगी | त्रेणी विहिन | सामान्य प्रशासन शाखा | ९८४६२२६५५२ |
| १५० | ढक बहादुर आले | कार्यालय सहयोगी | त्रेणी विहिन | सामान्य प्रशासन शाखा | ९८१६१७५८९० |
| १५१ | सुमित्रा रिमाल | कार्यालय सहयोगी | त्रेणी विहिन | सामान्य प्रशासन शाखा | ९८२६१५७८५० |
| १५२ | पार्वती पौडेल | कार्यालय सहयोगी | त्रेणी विहिन | सामान्य प्रशासन शाखा | ९८४०५६४६२४ |
| १५३ | विष्णु जि.टि | कार्यालय सहयोगी | त्रेणी विहिन | सामान्य प्रशासन शाखा | ९८४१६९६६७२ |
| १५४ | मनिषा गुरुड | कार्यालय सहयोगी | त्रेणी विहिन | १ नं वडा कार्यालय | ९८४७६६६४६६ |
| १५५ | मन्जु पुन | कार्यालय सहयोगी | त्रेणी विहिन | २ नं वडा कार्यालय | ९८०५८०८९५० |
| १५६ | सानु थापा | कार्यालय सहयोगी | त्रेणी विहिन | ३ नं वडा कार्यालय | ९८४६५१०३९८ |
| १५७ | आकृती गुरुड | कार्यालय सहयोगी | त्रेणी विहिन | ४ नं वडा कार्यालय | ९८०२८४५०३३ |
| १५८ | धनमाया धिमाल | कार्यालय सहयोगी | त्रेणी विहिन | ५ नं वडा कार्यालय | ९८४६०८१४२८ |
| १५९ | ढक बहादुर आले | कार्यालय सहयोगी | त्रेणी विहिन | ६ नं वडा कार्यालय | ९८१६१७५८९० |
| १६० | मनमाया अधिकारी | कार्यालय सहयोगी | त्रेणी विहिन | ७ नं वडा कार्यालय | ९८४६१४६३९१ |
| १६१ | लिला प्रसाद देवकोटा | कार्यालय सहयोगी | त्रेणी विहिन | ८ नं वडा कार्यालय | ९८१५१७२७६५ |
| १६२ | सर्मिला वि.क सुपार | कार्यालय सहयोगी | त्रेणी विहिन | ९ नं वडा कार्यालय | ९८१६१६६७४० |
| १६३ | माया आले | कार्यालय सहयोगी | त्रेणी विहिन | १० नं वडा कार्यालय | ९८६४८१५२३० |
| १६४ | सावित्री थापा | कार्यालय सहयोगी | त्रेणी विहिन | ११ नं वडा कार्यालय | ९८४६०२७४०८ |
| १६५ | मिना गुरुड | कार्यालय सहयोगी | त्रेणी विहिन | १२ नं वडा कार्यालय य | ९८४६५७९६१३ |
| १६६ | गिता पौडेल | कार्यालय सहयोगी | त्रेणी विहिन | आयुर्वेद शाखा | ९८४६८६४७४४ |
| १६७ | कृष्ण कुमारी सेन ठकुरी | कार्यालय सहयोगी | त्रेणी विहिन | कृषि सेवा शाखा | ९८२९११५५१३ |
| १६८ | शालिकराम तिम्सिना | कार्यालय सहयोगी | त्रेणी विहिन | पशु सेवा शाखा | ९८०६६११९३२ |
| १६९ | युक्ता गुरुड | कार्यालय सहयोगी | त्रेणी विहिन | पशु सेवा शाखा | ९८०५८१६७२२ |
| १७० | सावित्री श्रेष्ठ राना | कार्यालय सहयोगी | त्रेणी विहिन | ढोरफुलवारी शहिद अस्पताल | ९८०६७११३५९ |
| १७१ | भुल बहादुर घर्ती | कार्यालय सहयोगी | त्रेणी विहिन | ढोरफुलवारी शहिद अस्पताल | ९८०५८७५८५२ |
| १७२ | ज्योति प्रसाद पौडेल | कार्यालय सहयोगी | त्रेणी विहिन | ढोरफुलवारी शहिद अस्पताल | ९८१५१५६५८५ |
| १७३ | विनोद गुरुड | कार्यालय सहयोगी | त्रेणी विहिन | थप्रेक स्वास्थ्य चौकी | ९८१६१४१११५ |

| | | | | | |
|-----|-----------------------|-----------------|--------------|--|-------------|
| १७४ | सिता खड्का | कार्यालय सहयोगी | श्रेणी विहिन | खैरनीटार स्वास्थ्य चौकी, उदनढुङ्गा | ९८१९१०५५१९ |
| १७५ | कविता आचार्य भट्टराई | कार्यालय सहयोगी | श्रेणी विहिन | राइपुर स्वास्थ्य चौकी | ९८४६०८७०७५ |
| १७६ | टेक कुमारी गुरुड | कार्यालय सहयोगी | श्रेणी विहिन | फिरफिरे स्वास्थ्य चौकी | ९८२७१११९०२ |
| १७७ | गिँउमाया पाइजा | कार्यालय सहयोगी | श्रेणी विहिन | एकलेखेत आधारभूत स्वास्थ्य सेवा केन्द्र | ९८०६५७६१७४ |
| १७८ | तारा मगर | कार्यालय सहयोगी | श्रेणी विहिन | बेलचौतारा आधारभूत स्वास्थ्य सेवा केन्द्र | ९८१७१५५१५८२ |
| १७९ | विक्रम थापा मगर | कार्यालय सहयोगी | श्रेणी विहिन | खैरनीटार आधारभूत स्वास्थ्य सेवा केन्द्र | ९८०६५४७७०६ |
| १८० | सुस्मिता ढकाल | कार्यालय सहयोगी | श्रेणी विहिन | स्थाउलीवजार आधारभूत स्वास्थ्य सेवा केन्द्र | ९८४६८३९०४५ |
| १८१ | शिला महत थापा | कार्यालय सहयोगी | श्रेणी विहिन | लालिम आधारभूत स्वास्थ्य सेवा केन्द्र | ९८४६५१०७९६ |
| १८२ | प्रमिला सुवेदी | कार्यालय सहयोगी | श्रेणी विहिन | बराहाखोला आधारभूत स्वास्थ्य सेवा केन्द्र | ९८४१५५९९७९१ |
| १८३ | सरस्वती श्रेष्ठ | कार्यालय सहयोगी | श्रेणी विहिन | देउराली आधारभूत स्वास्थ्य सेवा केन्द्र | ९८४४१३८५२६ |
| १८४ | अप्सरा महत | कार्यालय सहयोगी | श्रेणी विहिन | लालिम शहरी स्वास्थ्य केन्द्र | ९८२५४४५७९३ |
| १८५ | भरत कुमारी रेश्मी मगर | कार्यालय सहयोगी | श्रेणी विहिन | घारी शहरी स्वास्थ्य केन्द्र | |
| १८६ | मिनु वि.क | कार्यालय सहयोगी | श्रेणी विहिन | टुटेपिपल शहरी स्वास्थ्य केन्द्र | ९८१४१२२७३८ |
| १८७ | सिता देवी तिवारी ढकाल | कार्यालय सहयोगी | श्रेणी विहिन | तल्लीपोखरी सामुदायिक स्वास्थ्य ईकाइ | ९८१४१०९७३६ |
| १८८ | पिमला महत आले | कार्यालय सहयोगी | श्रेणी विहिन | ज्याङ्गालादी शहरी स्वास्थ्य केन्द्र | ९८२५१३८४५९ |
| १८९ | लक्ष्मी गुरुड | कार्यालय सहयोगी | श्रेणी विहिन | लिलाचोक शहरी स्वास्थ्य केन्द्र | ९८०६७११०९२ |
| १९० | मन बहादुर थापा | कार्यालय सहयोगी | श्रेणी विहिन | खैरनीटार स्वास्थ्य चौकी दुलेगौडा | ९८४६२०२२७५ |
| १९१ | सुक माया राना | कार्यालय सहयोगी | श्रेणी विहिन | खैरनीटार स्वास्थ्य चौकी दुलेगौडा | ९८१०३२४९३० |
| १९२ | सावित्री श्रेष्ठ राना | कार्यालय सहयोगी | श्रेणी विहिन | ढोरफुलवारी शहिद अस्पताल | ९८०६७११३५९ |
| १९३ | वेल बहादुर परियार | टिप्पर हेल्पर | श्रेणी विहिन | वन वातावरण तथा विपद् व्यवस्थापन शाखा | ९८०४१२०९०४ |
| १९४ | प्रेम नेपाली | टिप्पर हेल्पर | श्रेणी विहिन | वन वातावरण तथा विपद् व्यवस्थापन शाखा | ९८२९१३९८२६ |

ग.३ (अन्तरिम संगठन संरचना)

अनुसूची - १३



घ. निकायवाट प्रदान गरिने सेवा, लाग्ने दस्तर र अवधि

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|------------------|-------------------------------------|-------------------|---|-----------------|--------------|
| | | | | | समय | शुल्क/दस्तुर |

क) महिला, बालबालिका, अपांगता तथा जेष्ठ नागरिक सम्बन्धी

| | | | | | | |
|---|-------------------------------|---------------------------|--------------------|--|--|----------|
| १ | जेष्ठ नागरिक परिचयपत्र प्रदान | सामाजिक विकास शाखा प्रमुख | सामाजिक विकास शाखा | १. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. पासपोर्ट साइजको २ प्रति फोटो ४. सम्बन्धित वडाको सिफारिस ५. स्थायी बसोबास खुलेको प्रमाण अन्य आवश्यक कागज प्रमाणहरू | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | निःशुल्क |
| २ | अपाङ्गता | नगर उप | सामाजिक | १. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन | वडाबाट | निःशुल्क |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|---------------------|--|-------------------|--|---|--------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | परिचयपत्र प्रदान | प्रमुख /सामाजिक विकास शाखा प्रमुख | विकास शाखा | <p>पत्र</p> <p>२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि</p> <p>३. सम्बन्धित वडा कार्यालयको सिफारिस</p> <p>४. स्थायी बसोबास खुलेको प्रमाण</p> <p>५. सम्बन्धित चिकित्सकको सिफारिस</p> <p>६. नागरिकताको प्रतिलिपि वा जग्गा धनी प्रमाण पुर्जा</p> <p>७. बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि</p> <p>८. पासपोर्ट साइजको फोटो — २ प्रति</p> <p>९. अपाङ्गता देखिने फोटो - १ प्रति (सम्भव भए सम्म)</p> <p>१०. नगर स्तरीय अपांगता समन्वय समितिको निर्णय</p> <p>अन्य आवश्यक कागज प्रमाणहरू</p> | सिफारिस प्राप्त भई अपांगता सम्बन्धी स्थानीय समन्वय समितिबाट निर्णय भएको समितिले ३ दिन भित्र | |

ख) कृषि सेवा सम्बन्धी

| | | | | | | |
|---|----------------------------------|--------------------------------|--------------------|--|--|------------------------------------|
| १ | कृषि समूह दर्ता तथा नवीकरण | आर्थिक विकास शाखा प्रमुख | कृषि विकास शाखा | <p>१. सम्बन्धित समूहको निवेदन वा पत्र</p> <p>२. प्रस्तावित समूहको विधान</p> <p>३. सम्बन्धित वडाको सिफारिस</p> <p>४. कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि</p> <p>५. समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि</p> <p>६. समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>७. अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रतिफोटो</p> <p>अन्य आवश्यक कागजातहरू</p> | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | नगरपालिकाको आर्थिक ऐन अनुसार |
|---|----------------------------------|--------------------------------|--------------------|--|--|------------------------------------|

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|--|-------------------------------------|--------------------|---|--|------------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| २ | मलखाद, कृषि फर्म ^१ तथा कृषि सामग्री विक्रेता दर्ता तथा नवीकरण | आर्थिक विकास शाखा प्रमुख | कृषि विकास शाखा | <p>१. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र</p> <p>२. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव</p> <p>३. परियोजनाको प्रस्ताव</p> <p>४. सम्बन्धित वडाको सिफारिस</p> <p>५. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि</p> <p>६. विक्रेताको प्रमाणपत्र</p> <p>७. फर्मको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>८. सञ्चालकहरूको २/२ प्रति फोटो</p> <p>९. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>१०. व्यवसाय कर तिरेको प्रमाण</p> <p>११. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण</p> <p>अन्य आवश्यक कागजातहरू</p> | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| ३ | कृषि ऋण तथा अनुदान सिफारिस | आर्थिक विकास शाखा प्रमुख | कृषि विकास शाखा | <p>१. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र</p> <p>२. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव</p> <p>३. परियोजनाको प्रस्ताव</p> <p>४. सम्बन्धित वडाको सिफारिस</p> <p>५. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि</p> <p>६. विक्रेताको प्रमाणपत्र</p> <p>७. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>८. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>९. व्यवसाय कर तिरेको प्रमाण</p> <p>१०. बहालमा बसेको भए बहालको सम्झौता</p> | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | नगरपालिकाको आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|---------------------------------|-------------------------------------|-------------------|--|--|------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण अन्य आवश्यक कागजातहरू | | |
| ४ | कृषि विमा सिफारिस | आर्थिक विकास शाखा प्रमुख | कृषि विकास शाखा | १. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र २. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव ३. परियोजनाको प्रस्ताव ४. सम्बन्धित वडाको सिफारिस ५. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि ६. विक्रेताको प्रमाणपत्र ७. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि ८. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि ९. व्यवसाय कर तिरेको प्रमाण १०. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण ११. क्षति भएको विवरण देखिने प्रमाण वा प्राविधिकको निरीक्षण प्रतिवेदन अन्य आवश्यक कागजातहरू | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| ५ | कृषि सम्बन्धी प्राविधिक सेवा | आर्थिक विकास शाखा प्रमुख | कृषि विकास शाखा | सम्बन्धित समूह/ व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी | जानकारी प्राप्त भएपछि तुरन्तै | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| ६ | कृषि सेवा सम्बन्धी अन्य सिफारिस | आर्थिक विकास शाखा प्रमुख | कृषि विकास शाखा | १. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निवेदन २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. वडाको सिफारिस तथा सर्जिमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जिमिन मुचुल्का सहितको सिफारिस पत्र | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो | नगरपालिकाको आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|------------------|-------------------------------------|-------------------|--|-----------------|--------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | सम्बन्धित सिफारिसको लागि आवश्यक अन्य कागजातहरू | को भोलिपल्ट | |

ग) पशु सेवा सम्बन्धी

| | | | | | | |
|---|--|--------------------------------|-------------------|---|---|---|
| १ | पशु पन्थी समूह दर्ता तथा नवीकरण | आर्थिक विकास शाखा प्रमुख | पशु सेवा शाखा | <p>१. सम्बन्धित समूहको निवेदन वा पत्र</p> <p>२. प्रस्तावित समूहको विधान</p> <p>३. सम्बन्धित वडाको सिफारिस</p> <p>४. कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि</p> <p>५. समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि</p> <p>६. समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>७. अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रति फोटो</p> <p>अन्य आवश्यक कागजातहरू</p> | <p>कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट</p> | <p>नगरपालिकाको आर्थिक ऐन अनुसार</p> |
| २ | पशु पन्थी पालन फर्म तथा पशु सेवा सामग्री बिक्रेता दर्ता तथा नवीकरण | आर्थिक विकास शाखा प्रमुख | पशु विकास शाखा | <p>१. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र</p> <p>२. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव</p> <p>३. परियोजनाको प्रस्ताव</p> <p>४. सम्बन्धित वडाको सिफारिस</p> <p>५. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि</p> <p>६. विक्रेताको प्रमाणपत्र</p> <p>७. फर्मको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>८. सञ्चालकहरूको २/२ प्रति फोटो</p> <p>९. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> | <p>कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट</p> | <p>नगरपालिकाको आर्थिक ऐन अनुसार</p> |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|--|-------------------------------------|-------------------|---|--|------------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | १०. व्यवसाय कर तिरेको प्रमाण ११. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण अन्य आवश्यक कागजातहरू | | |
| ३ | पशु पन्थी सम्बन्धी ऋण तथा अनुदान सिफारिस | आर्थिक विकास शाखा प्रमुख | पशु विकास शाखा | १. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र २. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव ३. परियोजनाको प्रस्ताव ४. सम्बन्धित वडाको सिफारिस ५. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि ६. विक्रेताको प्रमाणपत्र ७. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि ८. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि ९. व्यवसाय कर तिरेको प्रमाण १०. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण अन्य आवश्यक कागजातहरू | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| ४ | पशु पन्थी बिमा सिफारिस | आर्थिक विकास शाखा प्रमुख | पशु विकास शाखा | १. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र २. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव ३. परियोजनाको प्रस्ताव ४. सम्बन्धित वडाको सिफारिस ५. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि ६. विक्रेताको प्रमाणपत्र ७. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | नगरपालिकाको आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|---------|--------------------------------------|-------------------------------|----------------|---|--|------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | द. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि ९. व्यवसाय कर तिरेको प्रमाण १०. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण ११. क्षति भएको विवरण देखिने प्रमाण वा प्राविधिकको निरीक्षण प्रतिवेदन अन्य आवश्यक कागजातहरू | | |
| ५ | पशु पन्थी सम्बन्धी प्राविधिक सेवा | पशु विकास शाखा प्रमुख | पशु विकास शाखा | सम्बन्धित समूह/ व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी | जानकारी प्राप्त भएपछि तुरुन्तै | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| ६ | पशु पन्थी उपचार सेवा | पशु विकास शाखा प्रमुख | पशु विकास शाखा | विरामी पशु पन्थीलाई पशु सेवा केन्द्रमा ल्याउनु पर्ने वा केन्द्रमा ल्याउन सम्भव नभएमा उपचारका लागि शाखामा अनुरोध गर्नुपर्ने | जानकारी प्राप्त भएपछि तुरुन्तै | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| ७ | गोबर परीक्षण | पशु विकास शाखा प्रमुख | पशु विकास शाखा | प्राविधिक हिसाबले उपयुक्त हुने गरी परीक्षण गरिने गोबर संकलन गरी शाखामा ल्याउनुपर्ने । | गोबरको नमुना प्राप्त भएपछि तुरुन्तै | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| ८ | माईनर सर्जरी | पशु विकास शाखा प्रमुख | पशु विकास शाखा | सानातिना घाउ खटिराको माईनर सर्जरी शाखाबाट उपलब्ध हुन सक्ने | जानकारी प्राप्त भएपछि तुरुन्तै | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| ९ | पशु पन्थी सेवा सम्बन्धी अन्य सिफारिस | पशु विकास शाखा प्रमुख | पशु विकास शाखा | १. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निवेदन २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. वडाको सिफारिस तथा सर्जिमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जिमिन मुचुल्का सहितको सिफारिस पत्र सम्बन्धित सिफारिसको लागि आवश्यक अन्य कागजातहरू | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| १० | मृत बेबारिसे | वातावरण | वातावरण | १. आवश्यक सूचना | जानकारी | निःशुल्क |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|-------------------|-------------------------------------|-------------------|---|------------------------------|--------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | पशु व्यवस्थापन | शाखा | शाखा | मृत बेबारिसे पशु फेला परेको जानकारी | प्राप्त भएपछि तुरुन्तै | |

घ) घर नक्सा सम्बन्धी

| | | | | | | |
|---|--|---|-----------------------|--|-----------------|------------------------------|
| १ | नयाँ घर नक्सा दर्ता र नक्सा पास (प्लिन्थ लेभल सम्मको अस्थायी इजाजत) | पुर्वाधार विकास शाखा /भवन तथा नक्सा शाखा प्रमुख | भवन तथा नक्सा शाखा | <ol style="list-style-type: none"> १. नक्सा पास दरखास्त फाराम २. नगरपालिकाको राजस्व शाखामा नक्सा पास दरखास्त फाराम खरिदका लागि तोकिएको दस्तुर बुझाएको रसिद ३. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ५. चालूआ.व.कोसम्पत्ति कर/ मालपोत तिरेको रसिद ६. कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लू प्रिन्ट) को सकल प्रति ७. लिखित रजिस्ट्रेसन पासको प्रतिलिपि ८. जग्गा कुनै निकायमा धितोको रूपमा राखेको भए सम्बन्धित निकायको स्वीकृति पत्र ९. बाटो स्पष्ट नभएमा प्लट रजिस्टर उतार १०. वारेस राखी नक्सा पास गर्नुपर्ने भएमा वारेसनामा र वारेसको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ११. न.पा.मा सूचीकृत डिजाइनरद्वारा आफ्नो नेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित नगरपालिकाबाट निधारित मापदण्ड अनुसार नक्सा तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टि गरी सो को सकल प्रति । १२. घर निर्माणका लागि नक्सामा बाटो स्पष्ट नभएमा सम्बन्धित वडाबाट चलनचल्तीको बाटोको सिफारिस पत्र । १३. सूचनाको म्याद भित्र दावी विरोध नआएमा, तोकिएको म्याद पुरा भएपछि सम्बन्धित जग्गामा सम्बन्धित वडा सचिव वा निजले तोकेको प्रतिनिधिले सम्बन्धित जग्गाधनी र | ४५ दिन भित्र | नगरपालिकाको आर्थिक ऐन अनुसार |
|---|--|---|-----------------------|--|-----------------|------------------------------|

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|---|---|-----------------------|---|-----------------|------------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | <p>बडा प्रतिनिधिको रोहबरमा साध सधियारको रोहबरमा सर्जिमिन मुचुल्का गराई सम्बन्धित शाखामा पेश गर्ने ।</p> <p>१४. प्राविधिक दृष्टिले उक्त घर नक्सापास गर्न उपयुक्त रहेको नरहेको बारे स्थलगत रूपमा गई प्रतिवेदन दिएपछि मात्र बडा कार्यालयले घर नक्सापासका लागि नगरपालिकामा सिफारिस गर्ने ।</p> <p>१७. अन्य आवश्यक कागजातहरू</p> | | |
| २ | प्लिन्थ लेभल भन्दामाथिको घर निर्माणको स्थायी इजाजत | पुर्वाधार विकास शाखा /भवन तथा नक्सा शाखा प्रमुख | भवन तथा नक्सा शाखा | <ol style="list-style-type: none"> सम्बन्धित व्यक्तिको निवेदन प्लिन्थ लेभलसम्मको इजाजतको प्रतिलिपि सम्बन्धित बडामा कामकाज गर्न तोकिएको प्राविधिक कर्मचारी अनुमति लिए अनुसारको घर निर्माण भएको स्थायी अनुमति दिने सिफारिस गरेको स्थलगत प्रतिवेदन प्लिन्थ लेभलसम्म भएको कामको प्रगति देखिने कम्तिमा २/३ तरफको रंगीन फोटो जग्गाधनी प्रमाण पुर्जाको सङ्कल र प्रतिलिपि नागरिकता प्रमाणपत्रको प्रतिलिपि चालू आ.व. सम्मको सम्पत्ति कर चुक्ता प्रमाणपत्र र रसिदको प्रतिलिपि <p>अन्य आवश्यक कागजातहरू</p> | १५ दिन भित्र | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| ३ | तल्ला थप | पुर्वाधार विकास शाखा /भवन तथा नक्सा शाखा प्रमुख | भवन तथा नक्सा शाखा | <ol style="list-style-type: none"> सम्बन्धित व्यक्तिको निवेदन सम्बन्धित बडाको सिफारिस नागरिकता प्रमाणपत्रको प्रतिलिपि जग्गाधनी प्रमाण पुर्जाको सङ्कल र प्रतिलिपि चालू आ.व. सम्मको सम्पत्ति कर चुक्ता | ४५ दिन भित्र | नगरपालिकाको आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|------------------------------------|---|-----------------------|---|-----------------|------------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | <p>प्रमाणपत्र र रसिदको प्रतिलिपि</p> <p>६. स्वीकृत घर नक्साको सङ्कल</p> <p>७. स्थायी इजाजत प्रमाणपत्रको सङ्कल र प्रतिलिपि</p> <p>८. न.पा.मा सूचीकृत डिजाइनरद्वारा आफ्नो नेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित नगरपालिकाबाट निर्धारित मापदण्ड अनुसार तल्ला थपको नक्सा तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टि गरी सो को सङ्कल प्रति ।</p> <p>९. कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सङ्कल प्रति</p> <p>१०. तल्ला थप गर्न सकिने प्राविधिक प्रतिवेदन ।</p> <p>११. घरधनीको २ प्रति पासपोर्ट साइजको फोटो अन्य आवश्यक कागजातहरू</p> | | |
| ४ | घर निर्माण सम्पन्न प्रतिवेदन | पुर्वाधार विकास शाखा /भवन तथा नक्सा शाखा प्रमुख | भवन तथा नक्सा शाखा | <p>१. सम्बन्धित व्यक्तिको निवेदन</p> <p>२. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि</p> <p>३. भवन निर्माण स्थायी इजाजतपत्रको प्रतिलिपि</p> <p>४. स्वीकृत नक्साको प्रतिलिपि</p> <p>५. सम्बन्धित बडामा कामकाज गर्न तोकिएको प्राविधिक कर्मचारीको अनुमति लिए अनुसारको घर निर्माण भएकोले स्थायी अनुमति दिन सिफारिस गरेको स्थलगत प्रतिवेदन</p> <p>६. त्यस्तो प्रतिवेदनको आधारमा सम्बन्धित ईन्जिनियरले समेत गरेको सिफारिस</p> <p>७. घर सम्पन्न भएको देखिने कम्तिमा ४ तर्फबाट खिचिएका रंगीन फोटोहरू</p> <p>८. घरधनीको २ प्रति पासपोर्ट साइजको फोटो</p> <p>९. भवन मापदण्ड बमोजिम निर्माण भएको प्राविधिक प्रतिवेदन</p> <p>१०. चालू आ.व. सम्मको सम्पत्ति कर चुक्ता रसिद प्रमाणपत्रको प्रतिलिपि</p> | १५ दिन भित्र | नगरपालिकाको आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|---------------------|---|-----------------------|---|--|--|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | अन्य आवश्यक कागजातहरू | | |
| ५ | घर नक्सा नामसारी | भवन तथा नक्सा शाखा प्रमुख | भवन तथा नक्सा शाखा | १. सम्बन्धित व्यक्तिको निवेदन २. सम्बन्धित वडाको सिफारिस ३. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४. जग्गाधनी प्रमाण पुर्जाको सङ्कल र प्रतिलिपि ५. चालू आ.व. सम्मको सम्पत्ति कर चुक्ता प्रमाणपत्र र रसिदको प्रतिलिपि ६. स्वीकृत घर नक्साको सङ्कल ७. स्थायी इजाजत प्रमाणपत्रको सङ्कल र प्रतिलिपि ८. राजीनामाको सङ्कल र प्रतिलिपि ९. अंशबण्डा भएको भए अंशबण्डाको सङ्कल र प्रतिलिपि १०. मालपोत कार्यालयमा गरिएको जग्गा रजिष्ट्रेसनको प्रतिलिपि (राजीनामा लिखत) ११. कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सङ्कल प्रति १२. घरधनीको २ प्रति पासपोर्ट साइजको फोटो अन्य आवश्यक कागजातहरू | कागजपत्र पुरा भएपछि ३ दिन भित्र | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| ६ | नक्सा संशोधन | पुर्वाधार विकास शाखा /भवन तथा नक्सा शाखा प्रमुख | भवन तथा नक्सा शाखा | १. सम्बन्धित व्यक्तिको निवेदन २. संशोधन गर्नुपर्ने नक्साको सङ्कल ४ प्रति ३. पास भएको पुरानो नक्साको प्रति ४. निर्माण इजाजतपत्रको प्रतिलिपि ५. चालूआ.व. सम्मसम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि ६. न.पा.मा सूचीकृत डिजाइनरद्वारा आफ्नो नेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित नगरपालिकाबाट निर्धारित मापदण्ड अनुसार संशोधित नक्साको डिजाइन तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्ट गरी सो को सङ्कल प्रति । ७. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ८. जग्गाधनी प्रमाण पुर्जाको सङ्कल र प्रतिलिपि अन्य आवश्यक कागजातहरू | कागजपत्र पुरा भएपछि ७ दिन भित्र | नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|-----------------------------------|---|-----------------------|--|--|--|
| | | | | | समय | शुल्क/दस्तुर |
| ७ | घर नक्सा प्रतिलिपि प्रमाणित | पुर्वाधार विकास शाखा /भवन तथा नक्सा शाखा प्रमुख | भवन तथा नक्सा शाखा | १. सम्बन्धित व्यक्तिको निवेदन २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ४. नक्सापास प्रमाणपत्रको प्रतिलिपि ५. चालूआ.व. सम्म सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि अन्य आवश्यक कागजातहरू | कागजपत्र पुरा भएपछि ३ दिन भित्र | नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार |
| ८ | घर नक्सा नवीकरण | पुर्वाधार विकास शाखा /भवन तथा नक्सा शाखा प्रमुख | भवन तथा नक्सा शाखा | १. सम्बन्धित व्यक्तिको निवेदन २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ४. नक्सापास प्रमाणपत्रको सङ्कल प्रति ५. चालूआ.व. सम्मसम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि अन्य आवश्यक कागजातहरू | कागजपत्र पुरा भएपछि ३ दिन भित्र | नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार |

ड) योजना सम्बन्धी

| | | | | | | |
|---|---|---|---|---|--|----------|
| ९ | उपभोक्ता समितिसँग योजना सम्झौता तथा पेशकी प्रदान | प्रशासन/योज ना/ पुर्वाधार विकास शाखा शाखा प्रमुख | योजना तथा पुर्वाधार विकास शाखा | १. योजना सम्झौताका लागि उपभोक्ता समितिको तर्फबाट निवेदन २. योजनाको प्राविधिक लागत ईस्टिमेट ३. निवाचित वडा जन प्रतिनिधिको रोहबरमा सरोकारवाला पक्षहरू सहितको भेलाबाटउपभोक्तासमिति तथा अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि ४. उपभोक्ता समिति गठनमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको हुनुपर्ने साथै उपभोक्ता समिति समावेशे हुनुपर्ने ५. संगठित संघसस्था, समूह, क्लब समिति आदि जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भएमा समितिको बैठकको निर्णय प्रतिलिपि ६. अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमध्ये १ पद महिला हुनुपर्ने ७. उपभोक्ता समितिको छाप ८. उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि | कागजपत्र पुरा भएपछि १ दिन भित्र | निःशुल्क |
|---|---|---|---|---|--|----------|

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|----------------------------------|--|--------------------------------|---|---------------------------------|------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | <p>१. सम्झौताको लागि सम्बन्धित वडा कार्यालयको सिफारिस</p> <p>१०. निर्माणको विवरण र लागत सहभागिता सम्बन्धी निर्णय प्रतिलिपि</p> <p>११. उपभोक्ता समितिको नाममा बैंक खाता खोलनका निम्ति बढीमा तीन जना (एक महिला सहित) पदाधिकारीहरूको संयुक्त दस्तखतबाट संचालन गर्ने गरी बैंकको नाम समेत उल्लेख भएको निर्णयको समितिको खाता संचालकको २/२ प्रति पासपोर्ट साइजको फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>१२. ठेक्काबाट हुने कामको हकमा बोलपत्र समितिको निर्णय, निर्माण व्यवसायीको निवेदन र तोकिए बमोजिमको कार्यसम्पादन जमानत</p> <p>१३. मोबिलाईजेसन पेशकीको हकमा पेशकी रकम बराबरको बैंक जमानत</p> <p>१४. ठेक्का सम्बन्धी अन्य कुराहरूको हकमा बोलपत्र सम्बन्धी कागजात र सम्झौता बमोजिम हुने ।</p> <p>१५. अन्य आवश्यक कागजातहरू</p> | | |
| २ | रनिड बिल तथा अन्तिम बिल भुक्तानी | नगर उप प्रमुख/ योजना तथा पुर्वाधार विकास शाखा प्रमुख | योजना तथा पुर्वाधार विकास शाखा | <p>१. योजनाको रनिड बिल भुक्तानी वा अन्तिम भुक्तानीका लागि उपभोक्ता समितिको तर्फबाट समितिको निर्णयसहित निवेदन</p> <p>२. सम्बन्धित योजना हेतु प्राविधिकबाट रनिड बिल वा कार्य सम्पन्न प्रतिवेदन</p> <p>३. रनिड बिल वा अन्तिम भुक्तानीका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस</p> <p>४. खर्चका प्रमाणित बिल-भरपाईहरू</p> <p>५. योजनाको सार्वजनिक परीक्षण प्रतिवेदन</p> <p>६. उपभोक्ता समिति र अनुगमन समितिको बैठकबाट निर्माण कार्य सम्पन्न भएको भन्ने</p> | कागजपत्र पुरा भएपछि ७ दिन भित्र | नगरपालिकाको आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|------------------|-------------------------------------|-------------------|---|-----------------|-----------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | <p>व्यहोराको निर्णय प्रतिलिपि</p> <p>७. आयोजना सूचना पाटी (होडिङ बोर्ड) को फोटो</p> <p>८. काम सुरु हुनु पूर्वको, काम हुँदै गरेको र काम सकिए पछिको झलक देखिने फोटोहरू</p> <p>९. खर्चको विल भर्पाईहरू रु.१००० र (वा सो भन्दा माथि रु २०००० बीस हजार सम्म प्यान विल र सो भन्दा माथिको हकमा भ्याट (VAT) विल अनिवार्य हुनु पर्नेछ ।</p> <p>१०. कामदारको ज्यालाको लागि डोर हाजिर फारम (प्रमाणित)।</p> <p>११. सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवसायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। बीस हजार भन्दा माथिको रकमको हकमा कर विजक भ्याट विल नै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन ।</p> <p>१२. ठेकाबाट हुने कामको हकमा रनिड विल, प्राविधिक प्रतिवेदन, कार्य सम्पन्न प्रतिवेदन र नगरस्तरिय अनुगमन समितिको सिफारिस बमोजिम हुने ।</p> <p>१३. योजनाको म्याद थप गर्नुपर्ने भएमा म्याद सकिनु भन्दा ७ दिन अगावै कारण र आधार सहितको निर्माण व्यवसायीको निवेदन तथा उपभोक्ता समितिको हकमा समितिको निर्णय तथा बडा कार्यालयको सिफारिस साथ म्याद थपका लागि पेश भई म्याद थप गर्ने निर्णय भएको हुनुपर्ने ।</p> <p>१४. अन्य आवश्यक कागजातहरू</p> | | |
| ३ | धरौटी फिर्ता | योजना तथा पुर्वाधार | योजना तथा | <p>१. धरौटी फिर्ता सम्बन्धी निवेदन पत्र</p> <p>२. उपभोक्ता समितिको हकमा सम्बन्धित</p> | कागजपत्र पुरा | नगरपालिकाको आर्थिक ऐन |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|--|--|--|--|--|------------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | विकास शाखा शाखा प्रमुख/ आर्थिक प्रशासन शाखा प्रमुख | पूर्वाधार विकास शाखा/ आर्थिक प्रशासन शाखा | वडाको काम सम्पन्न भएको सिफारिस ३. ठेकाबाट निर्माण कार्य भएको भए सम्झौतामा उल्लेख भए सोही बमोजिम र नभएको हकमा सार्वजनिक खरिद ऐन/नियमानुसार ४. सम्पन्नभएको काम मर्मत सम्भार अवधिसम्म दुरुस्त भएको प्राविधिक प्रतिवेदन ५. भुक्तानी आ.व.को आन्तरिक राजस्व कार्यालयबाट जारी भएको कर चुक्ता प्रमाणपत्र र मु.अ.क. समायोजन पत्रका प्रतिलिपि ६. अन्य आवश्यक कागजातहरू | भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | अनुसार |
| ४ | पूर्वाधार बाहेकका प्रवर्धनात्मक योजना तथा कार्यक्रमहरू को सम्झौता, पेशकी तथा अन्तिम भुक्तानी | सम्बन्धित शाखा प्रमुख र वडा सचिव | कार्यक्रम सञ्चालन गर्ने सम्बन्धित शाखा र वडा कार्यालय | १. कार्यक्रम सम्झौताका लागि सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णय सहितको निवेदन २. कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति ३. नगरपालिकाको स्वीकृत नर्स बमोजिमको कार्यक्रमको प्रस्ताव ४. दर्ता भएको संस्थाको हकमा संस्थाको विधान र पछिल्लो आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन ५. कार्यक्रम सञ्चालनका लागि गरिने लागत सहभागिता सम्बन्धी विवरण ६. पेशकी लिनुपर्ने भएमा पेशकी पाँडँ भन्ने व्यहोराको निवेदन ७. कार्यक्रम सम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्दा संस्थाको पत्र, कार्यक्रम सञ्चालन भएको र सम्पन्न भएको झलक देखिने फोटाहरू, नगरस्तरिय अनुगमन समितिको सिफारिस र खर्चको तेरिज तथा प्रमाणित | कागजात पुरा भएपछि ७ दिन भित्र | नगरपालिकाको आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|--------------------------------|-------------------------------------|-------------------|---|--|------------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | बिल भर्पाईहरू पेश गर्नु पर्नेछ । अन्य आवश्यक कागजातहरू | | |
| ५ | विभिन्न प्रकारका सिफारिस | प्रशासन शाखा प्रमुख | प्रशासन शाखा | १. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निवेदन २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. वडाको सिफारिस तथा सर्जिमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जिमिन मुचुल्का सहितको सिफारिस पत्र ४. सम्बन्धित सिफारिसको लागि आवश्यक अन्य कागजातहरू ५. अन्य आवश्यक कागजातहरू | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | नगरपालिकाको आर्थिक ऐन अनुसार |

च) न्यायिक समिति सम्बन्धी

| | | | | | | |
|---|--|------------------|-------------------------------|--|--|--|
| १ | स्थानीय सरकार संचालन ऐन -२०७४ को दफा ४७(१) बमोजिम न्यायिक समिति सम्बन्धी सेवा सुविधाहरू | नगर उप प्रमुख | न्यायिक समितिको सचिवालय | १. कानुन बमोजिम हकदैया पुगेको व्यक्तिको रितपुर्वकको उजुरी निवेदन २. नागरिकताको प्रमाणपत्र ३. वडाको सिफारिस तथा सर्जिमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जिमिन मुचुल्का सहितको सिफारिस पत्र ४. वडा स्तरबाट विवाद समाधान तथा मेलमिलापका लागि प्रयास भएको भए सो सम्बन्धी निर्णय तथा कागजातहरू ५. उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवं कागजात ६. प्रतिवादी संख्या बराबरको उजुरीको प्रतिलिपि अन्य आवश्यक कागजातहरू | दर्ता कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट, म्याद तामेल शुक्रलागण्ड की नगर क्षेत्रमा मात्र भए ३ दिन र सो भन्दा बाहिर भए | नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार |
|---|--|------------------|-------------------------------|--|--|--|

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|---------|---|-------------------------------|-------------------------|---|--|--------------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | | ७ दिन फिल्ड रिपोर्ट पेश गर्ने समय ७ दिन | |
| २ | स्थानीय सरकार संचालन ऐन -२०७४ को दफा ४७(२) बमोजिम न्यायिक समिति सम्बन्धी सेवा सुविधाहरू | नगर उप प्रमुख | न्यायिक समितिको सचिवालय | <ol style="list-style-type: none"> १. कानुन बमोजिम हकदैया पुगेको व्यक्तिको रितपुर्वकको उजुरी निवेदन २. नागरिकताको प्रमाणपत्र ३. वडाको सिफारिस तथा सर्जिमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडावाट सर्जिमिन मुचुल्का सहितको सिफारिस पत्र ४. वडा स्तरवाट विवाद समाधान तथा मेलमिलापका लागि प्रयास भएको भए सो सम्बन्धी निर्णय तथा कागजातहरू ५. उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवं कागजात ६. प्रतिवादी संख्या बराबरको उजुरीको प्रतिलिपि <p>अन्य आवश्यक कागजातहरू</p> | दर्ता कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट, म्याद तामेल शुक्लागण्ड की नगर क्षेत्रमा मात्र भए ३ दिन र सो भन्दा बाहिर भए ७ दिन फिल्ड रिपोर्ट पेश गर्ने समय ७ दिन | नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार |

छ) शिक्षा युवा तथा खेलकुद सम्बन्धी

| | | | | | | |
|---|---------------------------------------|------------------------------------|-----------------------------|---|---------------|--------------------------------------|
| १ | नयाँ सामुदायिक विद्यालय खोल्ने अनुमति | शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख | शिक्षा युवा तथा खेलकुद शाखा | <ol style="list-style-type: none"> १. शैक्षिक सत्र शुरुहुनभन्दा कम्तिमा तीन महिना पहिला विद्यालय सेवा क्षेत्रको भेलाले गरेको प्रतिबद्धतासहितको तोकिएको ढाँचामा निवेदनपत्र २. सम्बन्धित वडाको विद्यालय सञ्चालन गर्ने सिफारिस पत्र र प्रतिबद्धता पत्र | बढीमा ३ महिना | नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार |
|---|---------------------------------------|------------------------------------|-----------------------------|---|---------------|--------------------------------------|

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|------------------------------|--|------------------------------|---|------------------|--|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | <p>३. प्रस्तावना पत्र</p> <p>४. विद्यालय व्यवस्थापन समितिको गठन भएको कागजात तथा समितिको निर्णय प्रतिलिपि तथा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि</p> <p>५. नजिकका कम्तिमा दुई विद्यालयको सहमति पत्र</p> <p>६. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा समझौता पत्रको प्रतिलिपि वा जग्गा भोगचलनको प्रमाणपत्रको प्रतिलिपि</p> <p>७. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन</p> <p>८. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घर बहाल तिरेको रसिद</p> <p>९. तोकिए बमोजिमको रकम बुझाएको रसिद</p> <p>१०. विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची—३ बमोजिमको पुरा गरेको हुनु पर्ने ।</p> <p>११. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि</p> <p>१२. स्थलगत निरीक्षण प्रतिवेदन</p> <p>१३. तोकिए बमोजिमको अन्य आवश्यक कागजातहरू</p> <p>पुनर्शः:- नगरपालिकाबाट हाललाई नयाँ सामुदायिक विद्यालय खोल्ने नीति नरहेको ।</p> | | |
| २ | नयाँ संस्थागत विद्यालय | शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख | शिक्षा युवा तथा खेलकुद | १. सम्बन्धित विद्यालयको व्यवस्थापन/संचालन समितिको निर्णयको प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदनपत्र | बढीमा ३ महिना | नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|------------------------------|-------------------------------------|-------------------|---|-----------------|--------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | विद्यालय खोल्ने अनुमति | | शाखा | <p>२. सञ्चालक समितिका पदाधिकारी तथा लगानी कर्ता सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि</p> <p>३. गुठी, कम्पनी वा सहकारी कुन प्रकृतिको विद्यालय सञ्चालन गर्ने हो सो अनुसारको विधान तथा विनियमावलीको प्रमाणित प्रतिलिपि</p> <p>४. सम्बन्धित वडा कार्यालयको विद्यालय सञ्चालन गर्न दिएको सिफारिस पत्र</p> <p>५. संस्थाको प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि</p> <p>६. सबै भन्दा नजिकका दुई विद्यालयको सहमति पत्र</p> <p>७. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन</p> <p>८. विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची—३ बमोजिमको पुरा गरेको हुनु पर्ने ।</p> <p>९. स्थलगत निरीक्षण प्रतिवेदन</p> <p>१०. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि</p> <p>११. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा समझौता पत्रको प्रतिलिपि</p> <p>१२. चालू आ.व. सम्मको सम्पादिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि</p> <p>१३. धरोटी राखेको बैंक निस्साको प्रतिलिपि</p> <p>१४. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण</p> | | |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|------------------|--|--------------------------------------|---|--------------------|------------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | १५. तोकिए बमोजिमको रकम बुझाएको रसिद १६. नगरपालिकामा निवेदन दस्तुर तिरेको रसिद तोकिए बमोजिमको अन्य आवश्यक कागजातहरू | | |
| ३ | कक्षा थप | शिक्षा युवा तथा खेलकुद शाखा | शिक्षा युवा तथा खेलकुद शाखा | १. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन २. विद्यालय स्थापनाको अनुमतिपत्र तथा सञ्चालन भइरहेको कक्षासम्मको अनुमतिपत्रको प्रतिलिपि ३. विद्यार्थी संख्याको विवरण ४. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि ५. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ६. आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा भएको हुनुपर्ने ७. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि ८. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन ९. वार्षिक आयकर तिरेको रसिद १०. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि ११. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण १२. तोकिए बमोजिमको रकम बुझाएको रसिद १३. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू | बढीमा दुई महिना | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| ४ | विषय थप | शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख | शिक्षा युवा तथा खेलकुद | १. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना अगावै | बढीमा दुई महिना | नगरपालिकाको आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|-----------------------------------|--|--------------------------------------|--|-------------------|------------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | शाखा | <p>तोकिएको ढाँचामा निवेदन</p> <p>२. विषय थप गर्नु पर्नाको कारण प्रष्ट भएको प्रस्तावना पत्र</p> <p>३. विद्यार्थी संख्या विवरण</p> <p>४. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि</p> <p>५. पूर्वाधारको अवस्था खुलेको विवरण</p> <p>६. आवश्यक जनशक्ति विवरण</p> <p>७. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि</p> <p>८. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन</p> <p>९. वार्षिक आयकर तिरेको रसिद</p> <p>१०. तोकिए बमोजिमको रकम बुझाएको रसिद</p> <p>११. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि</p> <p>१२. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण</p> <p>१३. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन</p> <p>तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू</p> | | |
| ५ | विधान तथा विनियमावली संशोधन | शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख | शिक्षा युवा तथा खेलकुद शाखा | <p>१. गुठियार समिति तथा विद्यालय व्यवस्थापन समितिबाट भएको निर्णय प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदन पत्र</p> <p>२. विधान तथा विनियमावली परिवर्तन गर्नु पर्नाको कारण खुलेको तीन महले फारामसहितको पत्र</p> <p>३. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि</p> <p>४. वार्षिक आयकर तिरेको रसिद</p> <p>५. तोकिए बमोजिमको रकम बुझाएको रसिद</p> <p>६. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा</p> | बढीमा एक महिना | नगरपालिकाको आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|---|--|--------------------------------------|--|------------------|------------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | <p>व्यवसाय कर तिरेको प्रमाण</p> <p>७. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन</p> <p>तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू</p> | | |
| ६ | विद्यालयको स्थान परिवर्तन अनुमति | शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख | शिक्षा युवा तथा खेलकुद शाखा | <p>१. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र</p> <p>२. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि</p> <p>३. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि</p> <p>४. सम्बन्धित स्थानीय तहहरू वा बडाहरूको सिफारिस पत्र (स्थान परिवर्तन भई जाने र आउने स्थानको)</p> <p>५. विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि</p> <p>६. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा समझौता पत्रको प्रतिलिपि</p> <p>७. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि</p> <p>८. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन</p> <p>९. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण</p> <p>१०. तोकिए बमोजिमको रकम बुझाएको रसिद</p> <p>११. वार्षिक आयकर तिरेको रसिद</p> | बढीमा ३ महिना | नगरपालिकाको आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|---------------------------------------|-------------------------------------|-----------------------------|--|-----------------|------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | <p>१२. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन</p> <p>१३. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू</p> | | |
| ७ | विद्यालयको नाम तथा स्वामित्व परिवर्तन | शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख | शिक्षा युवा तथा खेलकुद शाखा | <p>१. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र</p> <p>२. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि</p> <p>३. कम्पनी रजिस्टरको कार्यालयबाट नाम परिवर्तन वा स्वामित्व परिवर्तन गरिएको प्रमाणपत्रको प्रतिलिपि</p> <p>४. सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि</p> <p>५. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि</p> <p>६. सम्बन्धित बडाको सिफारिस पत्र</p> <p>७. विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि</p> <p>८. शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि</p> <p>९. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा समझौता पत्रको प्रतिलिपि</p> | बढीमा १ महिना | नगरपालिकाको आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|--|--|--------------------------------------|--|--|------------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | १०. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि ११. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन १२. वार्षिक आयकर तिरेको रसिद १३. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण १४. तोकिए बमोजिमको रकम बुझाएको रसिद १५. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन १६. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू | | |
| ८ | पूर्व प्राथमिक तह सञ्चालन अनुमति | शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख | शिक्षा युवा तथा खेलकुद शाखा | १. सम्बन्धित विद्यालयको व्यवस्थापन/संचालन समितिको निर्णयको प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदनपत्र २. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि ३. गुठी, कम्पनी वा सहकारी कुन प्रकृतिको विद्यालय सञ्चालन गर्ने हो सो अनुसारको विधान तथा विनियमावलीको प्रमाणित प्रतिलिपि ४. सम्बन्धित वडा कार्यालयको विद्यालय सञ्चालन गर्न दिएको सिफारिस पत्र ५. संस्थाको प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि ६. सबै भन्दा नजिकका दुई विद्यालयको सहमति पत्र ७. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन ८. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी | कागजपत्र पुरा भएपछि ३ महिना भित्र | नगरपालिकाको आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|---|-------------------------------------|-----------------------------|---|--|------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | <p>विनियमावलीको प्रतिलिपि</p> <p>१. विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची—३ बमोजिमको पुरा गरेको हुनु पर्ने ।</p> <p>१०. स्थलगत निरीक्षण प्रतिवेदन</p> <p>११. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा समझौता पत्रको प्रतिलिपि</p> <p>१२. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि</p> <p>१३. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि</p> <p>१४. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण</p> <p>१५. तोकिए बमोजिमको रकम बुझाएको रसिद</p> <p>१६. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू</p> | | |
| ९ | कक्षा आठको विद्यार्थीको नाम थर तथा जन्म मिति संशोधन | शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख | शिक्षा युवा तथा खेलकुद शाखा | <p>१. सम्बन्धित व्यक्तिको निवेदन पत्र</p> <p>२. जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि</p> <p>३. विद्यालयको सिफारिस पत्र</p> <p>४. सम्बन्धित विद्यार्थीको शैक्षिक प्रमाणपत्र/ सक्रिय ग्रेड सिट</p> <p>५. बाबु आमाको नागरिकताको प्रतिलिपि</p> <p>६. दस्तुर तिरेको रसिद</p> <p>तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू</p> | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| १० | शिक्षक सरुवा | शिक्षा युवा तथा खेलकुद | शिक्षा युवा तथा खेलकुद | <p>१. शिक्षा नियमावली अनुसार तोकिएको ढाँचामा आवेदन</p> <p>२. विद्यालय व्यवस्थापन समितिको निर्णयको</p> | कागजपत्र पुरा भएपछि ३ | नगरपालिकाको आर्थिक ऐन |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|---------|--|------------------------------------|-----------------------------|---|--|------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | सिफारिस | शाखा प्रमुख | शाखा | प्रतिलिपि ३. विद्यालयको सिफारिस पत्र तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू | दिन भित्र | अनुसार |
| ११ | कक्षा आठको ग्रेड सिट/ प्रमाणपत्रको प्रतिलिपि | शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख | शिक्षा युवा तथा खेलकुद शाखा | १. प्रतिलिपि आवश्यक पर्नाको कारण खुलेको निवेदन २. सङ्कल प्रमाण पत्रको प्रतिलिपि वा प्रमाण पत्र जारी गर्ने संस्थाको सिफारिस पत्र ३. प्रतिलिपि दस्तुर तिरेको रसिद तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| १२ | विभिन्न सिफारिस | शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख | शिक्षा युवा तथा खेलकुद शाखा | १. सिफारिस आवश्यक पर्नाको कारण खुलेको निवेदन पत्र/विद्यालयको पत्र २. निवेदन दस्तुर तिरेको रसिद तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| १३ | निवृत्तिभरण सिफारिस | शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख | शिक्षा युवा तथा खेलकुद शाखा | १. सम्बन्धित शिक्षकको निवेदन पत्र २. विद्यालय शिक्षक किताबखानाले तोकेका आवश्यक कागज प्रमाणहरू ३. विद्यालयको सिफारिस पत्र तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को | नगरपालिकाको आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|---|-------------------------------------|-----------------------------|---|-----------------------------------|------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | | भोलिपल्ट | |
| १४ | पुस्तकालय स्थापना | शिक्षा शाखा प्रमुख | शिक्षा युवा तथा खेलकुद शाखा | <ol style="list-style-type: none"> १. पुस्तकालय स्थापना गर्ने सम्बन्धी आम भेलाको निर्णय तथा तदर्थ सञ्चालन समितिको बैठकको निर्णय तथा प्रस्तावना पत्रसहितको निवेदन पत्र २. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कवुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि ३. पुस्तकालय खुल्ने समयको विवरण ४. सम्बन्धित बडा कार्यालयको सिफारिस पत्र ५. पुस्तकालय संचालनको स्रोत खुलेको विवरण ६. पुस्तकालय सञ्चालन समितिको व्यक्तिगत विवरण, नागरिकता प्रमाणपत्रको प्रतिलिपि ७. आवेदन दस्तुर तिरेको रसिद ८. नियमानुसारका अन्य कागज प्रमाणहरू तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू | कागजपत्र पुरा भएपछि १ महिना भित्र | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| १५ | कम्प्यूटर इन्स्च्युट, टाईप सेन्टर, भाषा प्रशिक्षण तथा कोचिङ्ड कक्षा सञ्चालन | शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख | शिक्षा युवा तथा खेलकुद शाखा | <ol style="list-style-type: none"> १. व्यहोरा खुलेको निवेदन पत्र २. प्रस्तावना पत्र ३. कोचिङ्ड तथा अन्य शुल्कको विवरण ४. सञ्चालन हुने स्थानको ठेगाना तथा बाटोको नक्सा ५. संचालक तथा शिक्षकहरूको शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि तथा व्यक्तिगत विवरण ६. निवेदन दस्तुर तिरेको रसिद ७. स्थलगत अनुगमन तथा निरीक्षण प्रतिवेदन ८. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा | कागजपत्र पुरा भएपछि १ महिना भित्र | नगरपालिकाको आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|--|--|--------------------------------------|--|--|------------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | <p>जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि</p> <p>१. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि</p> <p>१०. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण</p> <p>११. तोकिए बमोजिमको रकम बुझाएको रसिद नियमानुसारका अन्य कागज प्रमाणहरू</p> | | |
| १६ | शिक्षासँग सम्बन्धित तालिम, अनुसन्धान तथा परामर्श सेवा | शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख | शिक्षा युवा तथा खेलकुद शाखा | <p>१. व्यहोरा खुलेको निवेदन पत्र</p> <p>२. कार्यक्रमको उद्देश्य तथा लक्ष्य सहितको प्रस्तावना पत्र</p> <p>३. कार्यक्रमबाट लाभान्वित हुने समूहको प्रस्तावित प्रक्षेपण पत्र</p> <p>४. प्रति व्यक्ति खर्चको लागत अनुमान</p> <p>५. प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि</p> <p>६. संचालन संस्था तथा व्यक्तिको प्रतिबद्धता पत्र</p> <p>७. आवेदन दस्तुर तिरेको रसिद नियमानुसारका अन्य कागज प्रमाणहरू</p> | कागजपत्र पुरा भएपछि ७ दिन भित्र | नगरपालिकाको आर्थिक ऐन अनुसार |

ज) स्वास्थ्य सम्बन्धी

| | | | | | | |
|---|---|--------------------------|-------------------|---|--|----------|
| १ | विपन्न नागरिक स्वास्थ्य उपचार सिफारिस | स्वास्थ्य शाखा प्रमुख | स्वास्थ्य शाखा | <p>१. व्यहोरा खुलेको निवेदन पत्र</p> <p>२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३. विपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस</p> <p>४. सम्बन्धित बडाको सिफारिस तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू</p> | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | निःशुल्क |
| २ | स्वास्थ्य | स्वास्थ्य शाखा | सम्बन्धित | १. दैनिक विरामी जाँच तथा उपचार एवं | सार्वजनिक | निःशुल्क |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|---------|-----------------------|-------------------------------|--|--|---|--------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | सम्बन्धी अन्य सेवाहरू | प्रमुख | स्वास्थ्य संस्थाका स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मीहरू | परामर्श २. ५ वर्षमुनिका बच्चा र गर्भवती महिलाका लागि खोप सेवा ३. परिवार नियोजन सेवा १५—४९ वर्षका महिला एवं दम्पत्तिहरूका लागि ४. ५ वर्षमुनिका बच्चा, गर्भवती एवं सुत्केरी महिलाहरूका लागि पोषण सेवा ५. क्षय तथा कुष्टरोगी एवं सर्वसाधारणका लागि क्षय कुष्ट सेवा ६. जन— साधारण, विद्यालय तथा लक्षित समूहका लागि स्वास्थ्य सचेतना सेवा ७. जन — साधारण एवं लक्षित समूहका लागि झाडा पखाला र स्वास प्रश्नास रोग नियन्त्र कार्यक्रम ८. औलो कालाजार रोग नियन्त्रण कार्यक्रम ९. महामारी नियन्त्रण कार्यक्रम १०. गाँउघर क्लिनिक ११. सुरक्षित मातृत्व १२. एच.आई.भि/एड्स एस.टि.आइ १३. प्रयोगशाला सम्बन्धी सेवाहरू स्वास्थ्य सम्बन्धी अन्य सेवाहरू | विदाका दिन बाहेक कार्यालय समयमा निरन्तर | |

झ) आर्थिक प्रशासन / लेखा सम्बन्धी

| | | | | | | |
|---|--|--------------------|-------------|---|---------------------------------|----------|
| १ | योजनाहरूको पेशकी, रनिङ बिल, तथा अन्तिम भुक्तानीका लागि | आ.प्र. शाखा प्रमुख | आ.प्र. शाखा | १. उपभोक्ता समितिको तर्फबाट निवेदन २. योजनाको प्राविधिक लागत ईस्टिमेट ३. नगरपालिका वा बडाबाट भएको योजना सम्झौताको प्रतिलिपि ४. उपभोक्ता समितिको छाप ५. उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६. सम्बन्धित बडा कार्यालयको सिफारिस ७. निर्माणको विवरण र लागत सहभागिता सम्बन्धी निर्णय प्रतिलिपि | कागजपत्र पुरा भएपछि ७ दिन भित्र | निःशुल्क |
|---|--|--------------------|-------------|---|---------------------------------|----------|

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|------------------|-------------------------------------|-------------------|--|-----------------|--------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | <p>८. ठेक्काबाट हुने कामको हकमा बोलपत्र समितिको निर्णय, निर्माण व्यवसायीको निवेदन, निर्माण व्यवसायीसँग भएको सम्झौताको प्रति र तोकिए बमोजिमको कार्यसम्पादन जमानत</p> <p>९. मोबिलाईजेसन पेशकीको हकमा पेशकी रकम बराबरको बैक जमानत</p> <p>१०. ठेक्का सम्बन्धी अन्य कुराहरूको हकमा बोलपत्र सम्बन्धी कागजात र सम्झौता बमोजिम हुने ।</p> <p>११. योजनाको रनिड बिल भुक्तानी वा अन्तिम भुक्तानीका लागि उपभोक्ता समितिको तर्फबाट समितिको निर्णयसहित निवेदन</p> <p>१२. सम्बन्धित योजना हेने प्राविधिकबाट रनिड बिल वा कार्य सम्पन्न प्रतिवेदन</p> <p>१५. रनिड बिल वा अन्तिम भुक्तानीका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस</p> <p>१६. खर्चका प्रमाणित बिल भर्पाईहरू</p> <p>१७. योजनाको सार्वजनिक परीक्षण प्रतिवेदन</p> <p>१८. उपभोक्ता समिति र अनुगमन समितिको बैठकबाट निर्माण कार्य सम्पन्न भएको भन्ने व्यहोराको निर्णय प्रतिलिपि</p> <p>१९. आयोजना सूचना पाटी (होडिड बोर्ड) को फोटो</p> <p>२०. काम सुरु हुनु पूर्वको, काम हुँदै गरेको र काम सकिए पछिको झलक देखिने फोटोहरू</p> <p>२१. खर्चको बिल भर्पाईहरू रु.१००० र (वा सो भन्दा माथि रु २००० बीस हजार सम्म प्यान बिल र सो भन्दा माथिको हकमा भ्याट (VAT) बिल अनिवार्य हुनु पर्नेछ ।</p> <p>२२. कामदारको ज्यालाको लागि ढोर हाजिर फारम (प्रमाणित) ।</p> <p>२३. सामान ढुवानी गरेको गाडीको बिल बुक र</p> | | |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|--|-------------------------------------|-------------------|--|--|--------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | <p>चालक अनुमति पत्र, निर्माण व्यवसायी, फर्म, संस्था र कम्पनीको हकमा ₹ २००००। बीस हजार भन्दा माथिको रकमको हकमा कर विजक भ्याट बिल नै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन।</p> <p>२४. ठेकावाट हुने कामको हकमा रनिङ बिल, प्राविधिक प्रतिवेदन, कार्य सम्पन्न प्रतिवेदन र नगरस्तरिय अनुगमन समितिको सिफारिस बमोजिम हुने।</p> <p>२५. योजनाको म्याद थप गर्नुपर्ने भएमा म्याद सकिनु भन्दा ७ दिन अगावै कारण र आधार सहितको निर्माण व्यवसायीको निवेदन तथा उपभोक्ता समितिको हकमा समितिको निर्णय तथा बडा कार्यालयको सिफारिस साथ म्याद थपका लागि पेश भई म्याद थप गर्ने निर्णय भएको हुनुपर्ने। अन्य भुक्तानीको हकमा तोकिएको प्रकृया पुरा गरी फाईल पेश गर्नु पर्ने।</p> | | |
| २ | पूर्वाधार बाहेकका प्रवर्धनात्मक योजना तथा कार्यक्रमहरू को पेशकी तथा अन्तिम भुक्तानी | आ.प्र. शाखा प्रमुख | आ.प्र. शाखा | <ol style="list-style-type: none"> कार्यक्रम सम्झौताका लागि सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णय सहितको निवेदन कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति नगरपालिकाको स्वीकृत नर्स बमोजिमको कार्यक्रमको प्रस्ताव दर्ता भएको संस्थाको हकमा संस्थाको विधान र पछिल्लो आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन कार्यक्रम सञ्चालनका लागि गरिने लागत सहभागिता सम्बन्धी विवरण पेशकी लिनुपर्ने भएमा पेशकी पाँडँ भन्ने व्यहोराको निवेदन कार्यक्रम सम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्दा संस्थाको पत्र, कार्यक्रम सञ्चालन | कागजपत्र पुरा भएपछि ७ दिन भित्र | निःशुल्क |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|------------------|-------------------------------------|-------------------|--|--|--------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | <p>भएको र सम्पन्न भएको झलक देखिने फोटोहरू,</p> <p>८. खर्चको विल भर्पाईहरू रु.१००० र (वा सो भन्दा माथि रु २०००० बीस हजार सम्म प्यान विल र सो भन्दा माथिको हकमा भ्याट (VAT) विल अनिवार्य हुनु पर्नेछ ।</p> <p>९. कार्यक्रम सम्पन्न भएको प्रतिवेदन</p> <p>१०. नगर स्तरीय अनुगमन समितिको सिफारिस</p> <p>११. खर्चको तेरिज तथा प्रमाणित विल भर्पाईहरू</p> <p>१२. सहभागीहरूको उपस्थिति/ हाजिरी</p> <p>१३. सामानको हकमा वितरण भएको भर्पाई वा दाखिला प्रतिवेदन</p> <p>१४. भुक्तानीसम्बन्धी निर्णय वा आदेश</p> <p>१५. कामको प्रकृतिअनुसार तोकिए बमोजिमका अन्य कागजातहरू</p> | | |
| ३ | अन्य भुक्तानी | आ.प्र. शाखा प्रमुख | आ.प्र. शाखा | <p>१. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन</p> <p>२. कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति</p> <p>३. खर्चको विल भर्पाईहरू रु.१००० र (वा सो भन्दा माथि रु २०००० बीस हजार सम्म प्यान विल र सो भन्दा माथिको हकमा भ्याट (VAT) विल अनिवार्य हुनु पर्नेछ ।</p> <p>४. सामानहरूको हकमा प्रचलित खरिद विधि अनुसार खरिद भई दाखिला प्रतिवेदन</p> <p>५. खर्चको तेरिज तथा प्रमाणित विल भर्पाईहरू</p> <p>६. सहभागीहरूको उपस्थिति/ हाजिरी</p> <p>७. भुक्तानीसम्बन्धी निर्णय वा आदेश</p> <p>८. भुक्तानीलाई पुस्ट्याई गर्ने अन्य आवश्यक कागजात तथा व्यहोरा कामको प्रकृतिअनुसार तोकिए बमोजिमका अन्य कागजातहरू</p> | कागजपत्र पुरा भएपछि ७ दिन भित्र | निःशुल्क |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|------------------|-------------------------------------|-------------------|---|-----------------|--------------|
| | | | | | समय | शुल्क/दस्तुर |

ज) सहकारी संस्था सम्बन्धी

| | | | | | | |
|---|---|--------------------------------|----------------|--|---|------------------------------------|
| १ | सहकारी संस्था दर्ता गर्ने | आर्थिक विकास शाखा प्रमुख | सहकारी शाखा | <ol style="list-style-type: none"> १. तदर्थ समितिको तर्फबाट निवेदन पत्र २. कम्तिमा ३० जना (बचत तथा ऋण सहकारीका हकमा १०० जना) नेपाली नागरिकहरूले पहिलो र दोस्रोगरी दुई बटा प्रारम्भिक भेला गरी सोको उपस्थिति सहितको निर्णय प्रतिलिपि ३. प्रस्तावित सहकारी संस्थाको सङ्कल विनियम, ४. शेयर सदस्यको फोटो सहितको विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, बसोबास तथा आवद्धता खुल्ने प्रमाणित कागजातहरू, कार्य योजना, पुर्व सहकारी सम्बन्धी तालिम लिएको प्रमाणपत्र, संभाव्यता अध्ययन ५. तोकिए बमोजिमको रकम तिरेको रसिद अन्य आवश्यक कागजातहरू | <ol style="list-style-type: none"> शाखाबाटे दर्ता हुनेमा सम्पूर्ण प्रक्रिया पूरा गरी आवेदन पेश गरेको १५ दिनभित्र र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनुपर्ने भएमा सो को लागि लाग्ने समय अनुसार | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| २ | सहका संघ/ संस्थाको विनियम संशोधनको स्वीकृति | आर्थिक विकास शाखा प्रमुख | सहकारी शाखा | <ol style="list-style-type: none"> १. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र २. पछिल्लो साधारण सभामा कूल सदस्य संख्याको बहुमतले सहकारी ऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि र तीन महले फारामको ढाँचामा नेपाली कागजमा संशोधित विनियम २ प्रति ३. संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन | <ol style="list-style-type: none"> शाखाबाटे हुनेमा ७ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सो को लागि लाग्ने समयानुसार | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| ३ | सहकारी संघ/संस्थाले नियमानुसार | आर्थिक विकास शाखा प्रमुख | सहकारी शाखा | <ol style="list-style-type: none"> १. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र २. सम्बन्धित संघ/संस्थाको पत्र सहित | <ol style="list-style-type: none"> शाखाबाटे हुनेमा ३ दिन र प्र. | नगरपालिकाको आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदाधिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|---------|---|------------------------------|----------------|---|---|------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | पाउने छुट सुविधाहरूको सिफारिस गर्ने | | | <p>आवश्यकता अनुसार साधारण सभा तथा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि ।</p> <p>३. संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन</p> <p>४. घर जग्गा खरिदमा रजिस्ट्रेसन दस्तुर छुटको सिफारिस माग गर्दा मापदण्ड अनुसार खरीदका लागि लेखा परीक्षकले प्रमाणित गरेको आवश्यक स्रोतको विश्लेषण गरिएको कागजात</p> <p>अन्य आवश्यक कागजातहरू</p> | <p>प्र.अ. बाट पूर्व स्वीकृती लिनु पर्ने भएमा सोको लागि लाग्ने समय अनुसार</p> | |
| ४ | सहकारी संस्थाबाट भएको सोधपुछ तथा माग भए बमोजिमको राय प्रदान | आर्थिक विकास शाखा प्रमुख | सहकारी शाखा | <p>१. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र</p> <p>२. संरचना गत वा नीतिगत विषयमा संघ/संस्थाका कुल सदस्य मध्ये कम्तिमा ५ प्रतिशत सदस्यको स्पष्ट कारण सहितको निवेदन रखासकाम, कार्वाही वा कारोबारका विषयमा सम्बन्धित संस्था, व्यक्ति वा निजका अछित्यार प्राप्त व्यक्तिको निवेदन, निवेदकको व्यहोरा पुष्टि गर्ने प्रमाण, र अन्य आवश्यक कागजातहरू</p> | <p>शाखाबाटे हुनेमा १५ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सोको लागि लाग्ने समय अनुसार</p> | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| ५ | सहकारी संघ/संस्था को दर्ता खोरेजी | आर्थिक विकास शाखा प्रमुख | सहकारी शाखा | <p>१. संघ/संस्थाको साधारण सभाको कुल सदस्य संख्याको दुई तिहाई बहुमतले गरेको निर्णयको प्रतिलिपि समेतको पत्र</p> <p>अन्य आवश्यक कागजातहरू</p> | अवस्था हेरी बढीमा ३५ दिन | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| ६ | सहकारी संस्था एकीकरण र विभाजन | आर्थिक विकास शाखा प्रमुख | सहकारी शाखा | <p>१. दुई वा दुई भन्दा बढी संस्थाहरू आपसमा एकीकरण गर्न वा एक संस्थालाई दुई वा दुई भन्दा बढी संस्थामा विभाजन गर्न साधारण सभाको दुईतिहाई बहुमतबाट पारित भएको निर्णय सहितको पत्र</p> | अवस्था हेरी बढीमा ३५ दिन | नगरपालिकाको आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|--|-------------------------------------|-------------------|--|--|--|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | अन्य आवश्यक कागजातहरू, (नियम ३९, ४० बमोजिम) | | |
| ७ | सहकारी संघ/ संस्थाहरूसँग सम्बन्धित गुनासो/उजु री | आर्थिक विकास शाखा प्रमुख | सहकारी शाखा | सुनुवाइ एवं समस्या समाधान गर्नावश्यक प्रमाण सहितको निवेदन/उजुरी | अवस्था हेरी बढीमा ३५ दिन | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| ८ | सहकारी संघ/संस्थाले लेखा परीक्षक नियुक्त गरेकोमा समर्थन गर्ने वा स्वीकृति प्रदान | आर्थिक विकास शाखा प्रमुख | सहकारी शाखा | १. सम्बन्धित संघ/संस्थाको पत्र २. लेखा परीक्षणको इजाजत र सोको नवीकरण, ३. ले.प.शुल्क तोकिएको निर्णय सहित लेखा परीक्षक नियुक्ति गरेको निर्णयको प्रमाणित प्रतिलिपि, ४. संस्था तथा लेखा परीक्षकको कर चुक्ताको प्रमाण पत्र, निजको कार्य क्षेत्र गत शरत, लेखा परीक्षक नियुक्त हुन अयोग्य नरहेको स्वघोषणा, ५. विगत तीन वर्षमा नियुक्त लेखा परीक्षकहरूको नाम र ठेगाना अन्य आवश्यक कागजातहरू | सामान्य अवस्थामा कागजात पेश भएकै दिन, सम्पूर्ण कागजात पुगेको अवस्थामा कार्यालयबा ट निरीक्षण गर्नुपर्ने भएमा बढीमा ७ दिन | शुक्लागण्डकी नगरपालिका आर्थिक ऐन अनुसार |
| ९ | तालिम र गोष्ठी र अन्तरक्रिया कार्यक्रम संचालन | आर्थिक विकास शाखा प्रमुख | सहकारी शाखा | १. सहभागिताका लागि संघ/संस्थाको अनुरोध पत्र अन्य आवश्यक कागजातहरू | आर्थिक कार्यक्रम अनुसार आवश्यकता र स्थान पहिचान गरी समय- समयमा सञ्चालन हुने | नगरपालिकाको आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|---------|--|-------------------------------|----------------|---|--|---|
| | | | | | समय | शुल्क/दस्तुर |
| १० | मासिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित साधारण सभाको निर्णय लगायतका वार्षिक विवरण प्राप्त गरी संघ/संस्था को विवरण अद्यावधिक | आर्थिक विकास शाखा प्रमुख | सहकारी शाखा | १. संस्थाको आधिकारिक पत्र सहितका प्रमाणित विवरणहरू अन्य आवश्यक कागजातहरू | पेश गर्ने समय तोकिए बमोजिम र अद्यावधिक गर्ने कार्य निरन्तर | मासिक विवरणको हकमा महिना सकिएको ७ दिनभित्र निःशुल्क र वार्षिक विवरणको हकमा साधारण सभा भएको १५ दिनभित्र निःशुल्क । सो समय पश्चात् बढीमा रु ३,०००। सम्म जरीवाना |
| ११ | सहकारी संघ/संस्था को अनुगमन, निरीक्षण गरी सुझाव वा निर्देशन वा आदेश प्रदान | आर्थिक विकास शाखा प्रमुख | सहकारी शाखा | सहकारी संघ/संस्थाका सम्बन्धमा शुक्लागण्डकी नगरपालिका सहकारी ऐन, २०७४ को दफा ८७ बमोजिमको हदम्याद भित्र निवेदन र त्यसलाई पुष्टि गर्ने कागजात प्रमाण | बढीमा ३५ दिन कार्यालयको योजना मुताविक भए तोकिए बमोजिम | नगरपालिकाको आर्थिक ऐन अनुसार |
| १२ | सहकारी संघ/संस्था को अनुगमन, निरीक्षण गरी | आर्थिक विकास शाखा प्रमुख | सहकारी शाखा | शुक्लागण्डकी नगरपालिका सहकारी ऐन, २०७४ को दफा ८१(१) बमोजिम जरीवाना गर्नु नपर्ने, कसूर ठहर गर्नु नपर्ने कुनै कागजात वा प्रमाण सहितको सफाई । | बढीमा ३५ दिन, कार्यालयको योजना मुताविक भए तोकिए | शुक्लागण्डकी नगरपालिका आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|---------|---|-------------------------------|----------------|---|--|---|
| | | | | | समय | शुल्क/दस्तुर |
| | सुझाव वा निर्देशन वा आदेश प्रदान | | | | बमोजिम | |
| १३ | सहकारी संघ/संस्था को अनुगमन, निरीक्षण गरी सुझावका निर्देशन प्रदान | आर्थिक विकास शाखा प्रमुख | सहकारी शाखा | शुक्लागण्डकी नगरपालिका सहकारी ऐन, २०७४ को दफा ८१ (२) अनुसार जरीवाना गर्नु नपर्ने, कसूर ठहर गर्नु नपर्ने कुनै कागजात वा प्रमाण सहितको सफाई । | बढीमा ३५ दिन, कार्यालयको योजना मुताबिक भए तोकिए बमोजिम | शुक्लागण्डकी नगरपालिका आर्थिक ऐन अनुसार |

ट) अन्य सामाजिक संघ संस्था दर्ता तथा नवीकरण सम्बन्धी

| | | | | | | |
|---|------------------------------|---------------------|--------------|---|---|---|
| १ | नयाँ संस्था दर्ताका सिफारिस | प्रशासन शाखा प्रमुख | प्रशासन शाखा | <ol style="list-style-type: none"> प्रस्तावित संस्थाको तदर्थ समितिको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र सम्बन्धित बडाको सिफारिस प्रस्तावित संस्थाको विधान समितिका सबै पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको समझौतापत्र र बहालकर तिरेको भए रसिद नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद <p>अन्य आवश्यक कागजातहरू</p> | आवश्यक कागजपत्र पुरा भाएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र | शुक्लागण्डकी नगरपालिका आर्थिक ऐन अनुसार |
| २ | संस्था नवीकरणका लागि सिफारिस | प्रशासन शाखा प्रमुख | प्रशासन शाखा | <ol style="list-style-type: none"> संस्थाको निवेदन पत्र सम्बन्धित बडाको सिफारिस संस्थाको विधान संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको समझौतापत्र र | आवश्यक कागजपत्र पुरा भाएपछि सम्भव | शुक्लागण्डकी नगरपालिका आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|---------|--|-------------------------------|--------------------|---|--|---|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | <p>बहालकर तिरेको रसिद</p> <p>५. नवीकरणका लागि समाज कल्याण परिषदमा आबद्धता भएको प्रमाणपत्र</p> <p>६. स्थायी लेखा नम्बर (PAN)को प्रमाणपत्रको प्रतिलिपि</p> <p>७. आन्तरिक राजस्व कार्यालयको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>८. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन</p> <p>९. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>१०. नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद</p> <p>अन्य आवश्यक कागजातहरू</p> | भएसम्म सोही दिन नभए ३ दिन भित्र | |
| ३ | गैर सरकारी संस्थालाई कार्यक्रम संचालनको पूर्व स्वीकृती | सामाजिक विकास शाखा प्रमुख | सामाजिक विकास शाखा | <p>१. संस्थाको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र</p> <p>२. सम्बन्धित वडाको सिफारिस</p> <p>३. संस्थाको विधान</p> <p>४. संस्थाको कार्यालय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको रसिद</p> <p>५. समाज कल्याण परिषदमा आबद्धता भएको प्रमाणपत्रको प्रतिलिपि</p> <p>६. स्थायी लेखा नम्बर (PAN)को प्रमाणपत्रको प्रतिलिपि</p> <p>७. आन्तरिक राजस्व कार्यालयको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>८. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन</p> <p>९. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>१०. नगरपालिकामा तोकिए बमोजिमको शुल्क</p> | आवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र | शुक्लागण्डकी नगरपालिका आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------------------------|--|---|------------------------------------|--|--|---|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | <p>तिरेको रसिद</p> <p>११. पूर्व स्वीकृति माग गरिएको योजनाको विस्तृत विवरण</p> <p>अन्य आवश्यक कागजातहरू</p> | | |
| ४ | गैर सरकारी संस्थालाई कार्यक्रम संचालनको अनुमति | सामाजिक विकास शाखा प्रमुख | सामाजिक विकास शाखा | <p>१. संस्थाको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र</p> <p>२. नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद</p> <p>३. स्वीकृत कार्यक्रमको विस्तृत विवरण</p> <p>अन्य आवश्यक कागजातहरू</p> | आवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र | शुक्लागण्डकी नगरपालिका आर्थिक ऐन अनुसार |
| ५ | टोल विकास संस्था/ आमा/महिला /नागरिक समाज दर्ता | सामाजिक विकास/ गै.स.स. समन्वय शाखा प्रमुख | सामाजिक विकास/ गै.स.स. समन्वय शाखा | <p>१. प्रस्तावित संस्थाको तदर्थ समितिको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र</p> <p>२. सम्बन्धित वडाको सिफारिस</p> <p>३. प्रस्तावित संस्थाको विधान</p> <p>४. समितिका सबै पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>५. संस्थाको कार्यलय बसेको घर भाडामा भए उक्त घरधनी सँगको समझौतापत्र</p> <p>६. बहालकर तिरेको रसिद</p> <p>अन्य आवश्यक कागजातहरू</p> | आवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ७ दिन भित्र | शुक्लागण्डकी नगरपालिका आर्थिक ऐन अनुसार |
| ठ) सूचना माग सम्बन्धी | | | | | | |
| १ | सूचना माग | सूचना अधिकारी | प्रशासन शाखा | १. सूचना मागको ढाँचामा सूचनाको प्रयोजन खुलेको निवेदन पत्र | सूचनाको प्रकृति हेरी | सूचनाको हक सम्बन्धी ऐन, |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|------------------|-------------------------------------|-------------------|---|-----------------|--|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | २. नागरिकताको प्रतिलिपि | १५ दिनसम्म | नियम, नियमावली र निर्देशिका बमोजिम तोकिएको दस्तुर । |

ड) पञ्चीकरण सम्बन्धी

| | | | | | | |
|---|--|--|---|--|---|----------|
| १ | पञ्चीकरण (जन्म, मृत्यु, विवाह, बसाई सराई, र सम्बन्धविच्छे द) सम्बन्धी प्रतिलिपि प्रदान | सामजिक शुरक्षा तथा पञ्चीकरण शाखा प्रमुख | सामजिक शुरक्षा तथा पञ्चीकरण शाखा | १. विवरण खुलेको सम्बन्धित व्यक्ति वा वारेसमार्फत निवेदन २. उपलब्ध भएसम्म पहिला जारी भएको प्रमाणपत्रको फोटोकपी वा दर्ता भएको मिति तथा दर्ता नम्बर ३. सम्बन्धित वडाको सिफारिस ४. सम्बन्धित व्यक्ति वा आमा बाबु वा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५. अन्य आवश्यक कागजातहरू | आवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म ^२ सोही दिन नभए ३ दिन भित्र | निःशुल्क |
| २ | पञ्चीकरण (जन्म, मृत्यु, विवाह, बसाई सराई, र सम्बन्धविच्छे द) सम्बन्धी संशोधन प्रदान | सामजिक शुरक्षा तथा पञ्चीकरण शाखा प्रमुख | सामजिक शुरक्षा तथा पञ्चीकरण शाखा | १. विवरण खुलेको सम्बन्धित व्यक्ति वा वारेसमार्फत निवेदन २. उपलब्ध भएसम्म पहिला जारी भएको प्रमाणपत्रको फोटोकपी वा दर्ता भएको मिति तथा दर्ता नम्बर ३. सम्बन्धित वडाको सिफारिस ४. सम्बन्धित व्यक्ति वा आमा बाबु वा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५. सच्याउनुपर्ने कारण पुस्टचाई गर्ने आधार (जन्म दर्ताको हकमा विद्यालयको शैक्षिक प्रमाण पत्र तथा अन्यको हकमा आवश्यकता अनुसार सम्बन्धित वडाको | आवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म ^२ सोही दिन नभए ३ दिन भित्र | निःशुल्क |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|------------|------------------|-------------------------------------|-------------------|--|-----------------|--------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | | | | सर्जिमिन मुचुल्का) ६. अन्य आवश्यक कागजातहरू | | |

४) "घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धी

| | | | | | | |
|---|--|------------------------|--|--|--|--|
| १ | "घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र दर्ता र ईजाजत पत्र प्रदान | प्रशासन शाखा प्रमुख | प्रशासन शाखा/ पुर्वाधार विकास शाखा | १. स्वीकृत कार्यविधि बमोजिमको ढाँचाको निवेदन । २. स्थायी लेखा नं (मूल्य अभिवृद्धि कर समेतमा) दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ३. नगरपालिकामा राजस्व बुझाएको रसिद ४. फर्मको प्रोप्राइटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ५. सबै कागजपत्रहरू नोटरी पब्लिक बाट प्रमाणित हुनुपर्नेछ । ६. शुक्लागण्डकी नगरपालिकाको "घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७५ ले तोकेका योग्यता र प्रकृया पुरा गरेको हुनु पर्ने । | कागजपत्र पुरा भई नगर कार्यपालि काको निर्णय भएको ७ दिन भित्र | नगरपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार |
| २ | "घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्रको प्रतिलिपि | प्रशासन शाखा प्रमुख | प्रशासन शाखा/ पुर्वाधार विकास शाखा | १. इजाजत पत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन २. तोकिए बमोजिमको शुल्क तिरेको रसिद ३. अन्य आवश्यक कागजातहरू | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र | नगरपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार |
| ३ | "घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र | प्रशासन शाखा प्रमुख | प्रशासन शाखा | १. नवीकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन २. राजस्व तिरेको रसिद ३. कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म | नगरपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार |

| सि. नं. | सेवाको प्रकार | जिम्मेवार कर्मचारी/पदा धिकारी | सेवा दिने शाखा | पेश गर्नु पर्ने आवश्यक कागजातहरू/ प्रक्रिया | सेवा लिन लाग्ने | |
|---------------------------------|--------------------|---|------------------------------------|---|---|------------------------------|
| | | | | | समय | शुल्क/दस्तुर |
| | नवीकरण | | | ४. पासबुक (निर्माण व्यवसायी बाट भएका सार्वजनिक निर्माण कार्यको अभिलेख विवरण) ५. अन्य आवश्यक कागजातहरू | सोही दिन नभए ५ दिनभित्र | |
| ४) प्रशासन शाखा अन्तर्गत | | | | | | |
| १ | विभिन्न सिफारिसहरू | प्रशासन शाखा प्रमुख/ सम्बन्धित शाखा प्रमुख | प्रशासन शाखा/ सम्बन्धित शाखा | १. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निवेदन २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. वडाको सिफारिस तथा सर्जिमिन मुचुलका आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जिमिन मुचुलका सहितको सिफारिस पत्र ४. सम्बन्धित सिफारिसको लागि आवश्यक अन्यकागजातहरू | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ५ दिनभित्र | नगरपालिकाको आर्थिक ऐन अनुसार |

इ. सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी

| क्र.सं | कर्मचारीहरुको नाम थर | शाखा / उपशाखा | मोबाइल नं. | कैफियत |
|--------|----------------------|-----------------------------------|------------|--------|
| १ | नवराज चापागाई | शिक्षा युवा तथा खेलकुद | ९८५६०२६९६६ | |
| २ | नवराज पण्डित | आर्थिक विकास शाखा | ९८५६०२९२८१ | |
| ३ | लक्ष्मण लम्साल | प्रशासन शाखा | ९८५६०१४३०५ | |
| ४ | कोपिला पौडेल | आर्थिक प्रशासन शाखा | ९८५६०००२१५ | |
| ५ | गोपाल प्रसाद श्रेष्ठ | आयुर्वेद शाखा | ९८४६१०५९२० | |
| ६ | हिमा पोख्रेल | सामाजिक विकास शाखा | ९८५६०६४१११ | |
| ७ | ई.तारापति भट्टराई | पुर्वाधार विकास शाखा | ९८५६०८६३४५ | |
| ८ | अनिल खनाल | आ.ले.प शाखा | ९८५६०४३४१७ | |
| ९ | राजेन्द्र सोती | वातावरण तथा विपद व्यवस्थापन शाखा | ९८४६०६५३११ | |
| १० | रामचन्द्र सुवेदी | राजश्व शाखा | ९८४६०३८२२९ | |
| ११ | ढाल बहादुर थापा | स्वास्थ्य शाखा | ९८५६०५३३३९ | |
| १२ | मन्जु सुवेदी | सामाजिक शुरक्षा तथा पन्जिकरण शाखा | ९८५६०१६५५५ | |
| १३ | विनोद प्रसाद कडेल | जिन्सी शाखा | ९८५६०८०१८५ | |

| | | | | |
|-----------------------------------|--------------------------|----------------|------------|--|
| १४ | मुक्ति नेपाली | पशु विकास शाखा | ९८५७६२१५४१ | |
| वडा कार्यालयमा जिम्मेवार कर्मचारी | | | | |
| १ | शिवराज ढकाल | वडा नं १ | ९८४६६१३३६८ | |
| २ | तुलसी कुमारी शर्मा भुसाल | वडा नं २ | | |
| ३ | सुरज पौडेल | वडा नं ३ | ९८५६०३३८९० | |
| ४ | कल्पना गैरे सुवेदी | वडा नं ४ | ९८४६३३००६९ | |
| ५ | मन्जु शर्मा | वडा नं ५ | | |
| ६ | शिवराज अधिकारी | वडा नं ६ | ९८४६०४१८६५ | |
| ७ | शुष्मा गौतम | वडा नं ७ | ९८४६२८२०७९ | |
| ८ | सुनिता पोख्रेल | वडा नं ८ | ९८४००१७७१४ | |
| ९ | महेन्द्रराज घिमिरे | वडा नं ९ | ९८४६०२८५४० | |
| १० | कमल पाण्डे | वडा नं १० | | |
| ११ | देवेन्द्र वहादुर खत्री | वडा नं ११ | ९८४७६७२७९७ | |
| १२ | लक्ष्मी पौडेल | वडा नं १२ | ९८५६०४०५५७ | |

च. निर्णय गर्ने प्रक्रिया र अधिकारी

१. नगरपालिकाले समग्र दिगो विकास ,शुशासन ,विकास तथा सम्बृद्धि लगायतका दिर्घकालिन प्रकृतिका गहनतम विषयहरु नगरसभामा घनिभुत छलफल भै निर्णय मार्फत नगरपालिका कार्यालयले कार्यान्वयन गर्ने गरिन्छ ।
२. सालबसाली रुममा गरिने वार्षिक विकास कार्यक्रम तथा बजेट प्रचलित कानुन तथा नगरपालिकाको आवश्यकता र औचित्यका आधारमा नगर कार्यपालिका वैठकले पेश गरेको वार्षिक बजेट कार्यक्रम नगरसभा वाट स्वीकृत गरी कार्यान्वयन गरीने ।
३. नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्य प्रचलित कानुनहरुको अधिनमा रही नियमित तथा आकस्मिक निर्णयहरु नगर कार्यपालिकाको वैठक वाट गरि कार्यान्वयन हुने ।
४. तत्काल केहि गर्नुपर्ने आवश्यक भएमा नगर प्रमुखस्तरीय निर्णय वाट तथा नगर सभा र कार्यपालिका वैठकले स्वीकृत गरेका कार्यक्रम, प्रशासनिक कार्य र नियमित सेवा प्रवाहका विषयमा प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णय गरी गराई कार्यान्वयन हुने ।

छ. निर्णय उपर उजुरी सुन्ने अधिकारी

नगर प्रमुख ,नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत , सम्बन्धित वडा अध्यक्षहरु र सम्बन्धित शाखा प्रमुख ।

ज. सम्पादन गरेका कामको विवरण

शुक्रलागण्डकी नगरपालिका सामान्य प्रशासन शाखाबाट आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासिक अवधिको सम्पादित कार्यहरुको प्रगति विवरण देहाय बमोजिम छ ।

देहाय

१. बैठक संचालन सम्बन्धी कार्य

| क्र सं | बैठक | बैठक संख्या |
|--------|------------------|-------------|
| १ | कार्यपालिका बैठक | ४ |
| २ | शाखा प्रमुख बैठक | २ |
| ४ | अन्य बैठक | ४ |

२. दैनिक प्रशासनिक कार्य

- अभिलेख व्यवस्थापन
- नगरपालिकाबाट दैनिक रूपमा विभिन्न निकायमा गरिएका सिफारिस, परिपत्र, प्रतिउत्तर पठाईएको, योजना माग तथा योजना समझौता ।
- कर्मचारी व्यवस्थापन (बिदा, हाजिरी रुजु तथा जिम्मेवारी तोक्ने कामकाजका लागि खटाउने पत्र)
- भ्रमण आदेश दर्ता :

३. अन्य कार्यहरु :

- गुनासो तथा उजुरी सम्बोधन साथै माग बमोजिमको सुचना विवरण उपलब्ध गराईएको ।
- संस्था दर्ता तथा नविकरण
- ईन्धन लगत तयार
- नियमित प्रशासनिक कार्यहरु

झ.सूचना अधिकारी र प्रमुखको नाम र पद

कार्यालय प्रमुख : रामचन्द्र लामगादे पद : प्रमुख प्रशासकीय अधिकृत

सूचना अधिकारीको नाम : लक्ष्मण लम्साल पद : अधिकृत सातौ

गुनासो सुन्ने अधिकारी : लक्ष्मण लम्साल पद : अधिकृत सातौ

शुक्लागण्डकी नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशित ऐन नियम विनियम वा निर्देशिकाहरुको सुची ।

| क्र.सं. | पारीत भएको ऐन, नियम,निर्देशिकाको नाम |
|---------|---|
| १ | शुक्लागण्डकी नगरपालिकाका पदाधिकारीहरुको आचारसंहिता, २०७४ |
| २ | शुक्लागण्डकी नगर कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणिकरण(कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न बनेको नियम, २०७४ |
| ३ | शुक्लागण्डकी नगर कार्यपालिकाको कार्यसम्पादन सम्बन्धमा व्यवस्था गर्न बनेको नियम, २०७४ |
| ४ | शुक्लागण्डकी नगर कार्यपालिकाको कार्य विभाजन सम्बन्धमा व्यवस्था गर्न बनेको नियम, २०७४ |
| ५ | शुक्लागण्डकी नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक , २०७४ |
| ६ | शुक्लागण्डकी नगर सभाको सभा सञ्चालन तथा सभा सञ्चालन तथा व्यवस्थापन(कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न बनेको नियमावली, २०७४ |
| ७ | शुक्लागण्डकी नगर कार्यपालिकाको बैठक सञ्चालन तथा व्यवस्थापन(कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न बनेको नियमावली, २०७४ |
| ८ | शुक्लागण्डकी योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ |
| ९ | शुक्लागण्डकी नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७४ |
| १० | एफ.एम.रेडियो(सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७४ |
| ११ | शुक्लागण्डकी नगरपालिकाको सहकारी ऐन, २०७४ |
| १२ | शुक्लागण्डकी नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका, २०७४ |
| १३ | शिक्षा नियमावली, २०७४ |
| १४ | नगरपालिकाको स्थानीय कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ |
| १५ | स्थानीय तहको उपभोक्ता समिति गठन,परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५ |
| १६ | स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, २०७५ |
| १७ | घ वर्गको निर्माण व्यवसायी ईजाजत पत्र सम्बन्धी कार्यविधि, २०७५ |
| १८ | अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि, २०७५ |
| १९ | शुक्लागण्डकी खेलकुद निर्देशिका, २०७५ |
| २० | शुक्लागण्डकी नगर शिक्षा ऐन, २०७५ |

| | |
|----|--|
| २१ | स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण सम्बन्धी निर्देशिका, २०७५ |
| २२ | शुक्लागण्डकी नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७६ |
| २३ | शुक्लागण्डकी नगरपालिकाको प्रशासकीय कार्यविधि(नियम गर्ने) ऐन, २०७६ |
| २४ | फोहोरमैला व्यवस्थापन कार्यविधि, २०७६ |
| २५ | शुक्लागण्डकी संस्था दर्ता तथा नविकरण कार्यविधि, २०७६ |
| २६ | उर्जा विकास सम्बन्धी निर्देशिका, २०७६ |
| २७ | ढोरबाराही क्षेत्र संरक्षण समिति गठन आदेश, २०७६ |
| २८ | कृषक समूह गठन तथा व्यवस्थापन निर्देशिका, २०७६ |
| २९ | लेखा समितिको कार्यविधि, २०७६ |
| ३० | तालिम, गोष्ठि, कार्यशाला तथा अध्ययन भ्रमण खर्च सम्बन्धी निर्देशिका, २०७६ |
| ३१ | गौ संरक्षण समिति गठन आदेश, २०७६ |
| ३२ | टोल विकास संस्था सञ्चालन कार्यविधि, २०७६ |
| ३३ | प्रसुती सद्वा शिक्षक व्यवस्थापन कार्यविधि, २०७६ |
| ३४ | जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७६ |
| ३५ | शुक्लागण्डकी नगरपालिकाको आर्थिक ऐन, २०७७ |
| ३६ | शुक्लागण्डकी नगरपालिकाको विनियोजन ऐन, २०७७ |
| ३७ | शुक्लागण्डकी नगरपालिकाको नगर वातावरण संरक्षण ऐन, २०७७ |
| ३८ | शुक्लागण्डकी नगरपालिकामा जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको विद्येयक, २०७७ |
| ३९ | शुक्लागण्डकी नगरपालिका अन्तर्गत संचालन हुने यूवा लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ |
| ४० | निजी जग्गाको ढुङ्गा, गिर्दी, बालुवा, माटो आदि उत्खनन्, संकलन तथा ढुवानी व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७७ |
| ४१ | एम्बुलेन्स सेवा संचालन निर्देशिका, २०७७ |
| ४२ | शुक्लागण्डकी नगरपालिकाको विनियोजन ऐन, २०७८ |
| ४३ | शुक्लागण्डकी नगरपालिकाको आर्थिक ऐन, २०७८ |
| ४४ | शुक्लागण्डकी नगरपालिका कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन, २०७८ |
| ४५ | न्ययिक समितिले उजुरीको कारवाहि किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७८ |
| ४६ | शुक्लागण्डकी नगरपालिकाको अनुगमन तथा सुपरीवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि, २०७८ |
| ४७ | शुक्लागण्डकी नगरपालिकाको मर्मत संभार कोष संचालन कार्यविधी, २०७८ |
| ४८ | शुक्लागण्डकी नगरपालिका आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७८ |

| | |
|----|--|
| ४९ | शुक्लागण्डकी नगरपालिका जलस्रोत ऐन, २०७८ |
| ५० | शुक्लागण्डकी नगरपालिकाको खानेपानी उपभोक्ता समिति दर्ता नविकरण तथा व्यवस्थापन कार्यविधि, २०७८ |
| ५१ | भवन निर्माण अनुमति प्रक्रियालाई नियमन गर्न बनेको कार्यविधि, २०७८ |
| ५२ | अभिलेखिकरणसम्बन्धी कार्यविधि, २०७८ |
| ५३ | शुक्लागण्डकी नगरपालिकाको पर्यटन काज सम्बन्धी कार्यविधि, २०७८ |
| ५४ | शुक्लागण्डकी नगरपालिकाको विनियोजन ऐन, २०७९ |
| ५५ | शुक्लागण्डकी नगरपालिकाको आर्थिक ऐन, २०७९ |
| ५६ | कर्मचारीको ईन्धन सुविधा सम्बन्धी मापदण्ड, २०७९ |
| ५७ | बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०७९ |
| ५८ | शुक्लागण्डकी नगरपालिकाको सवारी तथा यातायात व्यवस्था ऐन, २०७९ |
| ५९ | शुक्लागण्डकी नगरपालिकाको सेवा प्रवाह संचालन केन्द्र (Service Delivery Operation Centre) संचालन |
| ६० | शुक्लागण्डकी नगरपालिकाको आमसञ्चार माध्यमहरूलाई वितरण गरिने लोककल्याणकारी विज्ञापन वितरण सम्बन्धी मापदण्ड, २०७९ |
| ६१ | शुक्लागण्डकी नगरपालिकाको मेलमिलाप सम्बन्धी कार्यविधि, २०७९ |
| ६२ | विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९ |
| ६३ | जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा शहिद भएका तथा वेपत्ता छन्द्र पिडित परिवारका सदस्य तथा घाँटेहरूका लागि अनुदान तथा सहयोग कार्यक्रम सम्बन्धी कार्यविधि, २०७९ |
| ६४ | सिकमी, डकमी, प्लम्बर, इलेक्ट्रिसियन, पेन्टरव, कार्पेटर आदि जस्ता निर्माण कार्यसँग सम्बन्धित दक्ष जनशक्ति नियमन सम्बन्धी कार्यविधि, २०७९ |
| ६५ | शुक्लागण्डकी नगरपालिकाको कृत्रिम गर्भाधानबाट जन्मेका पाडी हुर्काउने कृषकको लागि अनुदान कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ |
| ६६ | पशु विकास अनुदान कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ |
| ६७ | कृषि उपज भण्डारणका लागि शित भण्डार गृह(Cold Stor) संचालन सम्बन्धी कार्यविधि, २०७९ |
| ६८ | एकल पुरुष भत्ता वितरण कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ |
| ६९ | शुक्लागण्डकी नगरपालिका सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐन, २०७९ |
| ७० | शुक्लागण्डकी नगरपालिकाको व्यवसाय दर्ता तथा नविकरण कार्यविधि, २०७९ |
| ७१ | दुध उत्पादन प्रोत्साहन कार्यविधि, २०७९ |

ठ. तोकिए बमोजिमका अन्य विवरणहरु

कार्यपालिका सदस्यहरुको विवरण

| क्र.सं | वडा नं | पद | नाम थर | सम्पर्क नं |
|--------|--------|-------------------------------|---------------------------|------------|
| १ | | नगर प्रमुख | कृष्णराज पण्डित | ९८५६०८७९९९ |
| २ | | उपप्रमुख | खुम बहादुर वि. क राजु | ९८५६०८९२२२ |
| ३ | १ | वडा अध्यक्ष/कार्यपालिका सदस्य | रवि चन्द्र पौडेल | ९८५६०८९००१ |
| ४ | २ | वडा अध्यक्ष/कार्यपालिका सदस्य | सुमन राना मगर | ९८५६०८९००२ |
| ५ | ३ | वडा अध्यक्ष/कार्यपालिका सदस्य | सचिन भुजेल | ९८५६०८९००३ |
| ६ | ४ | वडा अध्यक्ष/कार्यपालिका सदस्य | राजु वाग्ले | ९८५६०८९००४ |
| ७ | ५ | वडा अध्यक्ष/कार्यपालिका सदस्य | दिंग बहादुर थापा | ९८५६०८९००५ |
| ८ | ६ | वडा अध्यक्ष/कार्यपालिका सदस्य | वुङ्गी बहादुर थापा | ९८५६०८९००६ |
| ९ | ७ | वडा अध्यक्ष/कार्यपालिका सदस्य | प्रेम सिंह थापा | ९८५६०८९००७ |
| १० | ८ | वडा अध्यक्ष/कार्यपालिका सदस्य | नारायण सिंह थापा | ९८५६०८९००८ |
| ११ | ९ | वडा अध्यक्ष/कार्यपालिका सदस्य | बाकुराम पुलामी | ९८५६०८९००९ |
| १२ | १० | वडा अध्यक्ष/कार्यपालिका सदस्य | राजेन्द्र बहादुर क्षेत्री | ९८५६०८९०१० |
| १३ | ११ | वडा अध्यक्ष/कार्यपालिका सदस्य | शालिकराम भट्टराई | ९८५६०८९०११ |
| १४ | १२ | वडा अध्यक्ष/कार्यपालिका सदस्य | इन्द्र गुरुङ | ९८५६०८९०१२ |
| १५ | | कार्यपालिका सदस्य | डोल माया गुरुङ | ९८०६६२९०९७ |
| १६ | | कार्यपालिका सदस्य | रिता नेपाली | ९८०४९५०३२९ |
| १७ | | कार्यपालिका सदस्य | शारदा लम्साल | ९८४६७६९७४० |
| १८ | | कार्यपालिका सदस्य | सीता देवी तिमिल्सना | ९८०५८२३८७१ |
| १९ | | कार्यपालिका सदस्य | सुनिता सुनार बि.क. | ९८१६६८८५०१ |
| २० | | कार्यपालिका सदस्य | खिम बहादुर कुमाल | ९८५६०९०४९५ |
| २१ | | कार्यपालिका सदस्य | बिमल जि.सी भुजेल | ९८५६०७०९८१ |
| २२ | | कार्यपालिका सदस्य | सन्तोष वि.क | ९८१५९४९९६८ |